

बार्षिक प्रगती प्रतिवेदन

आ.व. २०७७ / ०७८



प्रदेश सरकार
भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
माटो तथा मल परीक्षण प्रयोगशाला
प्रदेश नं. १
भुम्का, सुनसरी

दुई शब्द



नेपालका करिब ६५ प्रतिशत जनताहरू कृषि पेशामा संलग्न रहेको सर्वविदितै छ । कृषि क्षेत्रमा दिनानुदिन भै रहेको आधुनिक परिवर्तन र राज्यले कृषि क्षेत्रमा अपेक्षा गरेको उत्पादन र उत्पादकत्व हासिल गर्न सकेको छैन । विभिन्न आधुनिक प्रविधिहरू अपनाउँदा पनि कृषि क्षेत्रको ग्राहस्थ उत्पादन लक्ष्यमा पुग्न सकेको छैन । यसको लक्ष्य हासिल गर्न कृषि शिपको साथै माटो को स्वास्थ्यता, उन्नत वीउको उपलब्धता, मलखादको आपुर्ति र सिंचाई प्रवन्ध नै मुख्य कारकको रूपमा रहेको छ । सन्दर्भ माटोसंग हेर्दा माटोमा देखिएको विभिन्न अवस्थाहरू अम्लियपना बढाई जानु, प्राँगारिक पदार्थको स्तर घट्टै जानु, खनिज तत्वहरूमा हास लगायत माटो सुधारका कार्यमा समुचित ध्यान पुर्याउन नसक्नुको कारण कृषकहरूको उत्पादन लाभ र लागतमा निकै ने प्रभाव परेको देखिन्छ । कृषकहरूको आयस्तरमा वृद्धि गर्न माटोको भुमिका अपरिहार्य रहेको सर्वविदितै छ । माटोमा भएको विकृतीको सुधार तथा व्यवस्थापनका लागी माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का, सुनसरीले कृषकको घर दैलो सम्म नै माटो परीक्षण सेवा पुर्याउदै आईरहेको छ । माटो परीक्षण निजाको आधारमा जैविक, रसायनिक र भौतिक अवस्था सुधारका लागी आवस्यक सर-सल्लाह, सुझाव दिई उत्पादन वृद्धि लगायत व्यवसाय मुख्य खेति प्रति उत्साहित गनु यस प्रयोगशालाको चाहना रहेको छ ।

आ.व २०७७/७८ मा स्वीकृत वार्षिक वजेट, सन्चालित कार्यक्रमहरू, वजेट खर्च, वेरुजु र जनशक्ति विवरण यस पुस्तिकामा राखिएको छ । साथै माटो र माटो व्यवस्थापन सम्बन्धी विषय वस्तुहरू र अन्य प्रविधिक जानकारी समेत समेटीउको यो पुस्तिका कृषक वर्गमा, कर्पि प्रविधिक लगायत कृषि विकासमा संलग्न सबै पक्षलाई उपयोगी हुने आशा गरिएको छ ।

यो पुस्तिका तयार गर्न सहयोग पुर्याउनु हुने अधिकृत श्री राजेन्द्र प्रसाद यादव र प्राविधिक सहायक श्री सन्तोष कट्टेल लगायत यस प्रयोगशालाका सम्पुर्ण कर्मचारी वर्गमा आभार तथा धन्यवाद गर्दछु । प्रतिवेदनमा देखिएका त्रुटिहरूलाई सच्याउन र आगामी वर्षमा अझ उपयोगी बनाउनका लागी यहाँहरूको सल्लाह र सुझावको अपेक्षा गर्दछौं ।

दिम्बर यादव
नि. बरिष्ठ माटो विज्ञ
माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरी

विषयसूची

<u>क्र.सं.</u>	<u>शिर्षक</u>	<u>पेज नं.</u>
१.	प्रयोगशालाको परिचय	१
२.	प्रयोगशालाको उद्देश्य	२
३.	अध्ययन प्रतिवेदन	३
४.	संगठनात्मक तालिका	४
५.	२०५१ साल देखि हालसम्मको कार्यालय प्रमुखहरूको नामावली	५
६.	कर्मचारी विवरण	६
७.	बार्षिक स्वीकृत बजेट विवरण	७
८.	जम्मा बजेट निकास तथा खर्च	११
९.	वेरुजु, राजश्व तथा धरौटी विवरण	११
१०.	बार्षिक प्रगति प्रतिवेदन	११
११.	आ.व. २०७७/०७८ मा विश्लेषण गरिएको माटोको अवस्था	१६
१२.	विगत ३ बर्षको माटोको अवस्था	१७
१३.	विगत ३ बर्ष र आ.व. २०७७/०७८ को माटोको अवस्थाको तुलना	१७
१४.	आ.व. २०७७/०७८ मा भएका मुख्य-मुख्य कार्यक्रमको विवरण	२०
१५.	शुद्धतत्वहरू मलको श्रोत, प्रयोग मात्रा, प्रतिक्रिया देखाउने वालीहरू	२९
१६.	विभिन्न वालीको लागि सिफारिस मलखादको मात्रा	३०
१७.	विभिन्न वालीहरूलाई आवश्यक पर्ने पि.एच. मानहरू	३२
१८.	विभिन्न पि.एच. मानमा कृषि चुनको प्रयोग	३३
१९.	रासायनिक मलमा पाइने खाद्यतत्वहरू	३४
२०.	माटोको नमूना पठाउँदा भर्नुपर्ने विवरण	३५
२१.	गड्यौला मल उत्पादन प्रविधि	३६
२२.	कृषि उत्पादनमा मानव मलमुत्रको प्रयोग	४३
२३.	माटोको अम्लियपता र सुधार गर्नुपर्ने उपाय	५७
२४.	जैविक मल विशेषता र उपयोगीता	५८
२५.	बोटविरुवामा खाद्यतत्वको कमीका लक्षणहरू र उपचार विधि	६०
२६.	माटोको उर्वराशक्ति व्यवस्थापन	६७
२७.	माटो तथा मल परीक्षण सेवा शुल्क	६९
२८.	माटो शिविर सञ्चालन कार्यविधि	७०
२९.	माटोको नमूना संकलन गर्ने तरिका	७१
३०..	भकारो तथा गोठे मल सुधार	७२

माटो तथा मल परिक्षण प्रयोगशाला, भुम्का, सुनसरीको परिचय

नेपाल कृषि प्रधान देश हो । यहाँ करीब ६५.६ प्रतिशत भन्दा अधिक मानिसहरु कृषि पेशामा निर्भर छन् । राष्ट्रको कूल ग्राहस्थ उत्पादनको ४० प्रतिशत स्रोत कृषिमा नै निर्भर रहेको छ । नेपाल सरकारले प्रमुख क्षेत्रको रूपमा कृषि क्षेत्रलाई कृषि क्षेत्रमा लगानी गरे तापनि अपेक्षित परिमाण प्राप्त गर्न सकेको छैन । नेपालमा कृषिको इतिहास पुरानो भएता पनि कृषि कार्यमा प्रमुख भूमिका राख्ने, माटो जुन वाली विरुद्धाको खाद्य पदार्थको स्रोत हो । यस क्षेत्रको विकासको इतिहास धैरे पुरानो छैन । लगातार जमिनमा खेतिपाती गर्नुको साथै विरुद्धालाई आवश्यक पर्ने खाद्य तत्वको आपूर्ति विभिन्न किसिमका रसायनिक मलहरुबाट गर्ने गरेको तर माटो व्यवस्थापन तर्फ कुनै सोचाई नरहेको कारणबाट माटोको उर्वराशक्ति विस्तारै कम हुँदै गएकोले माटो व्यवस्थापन तर्फ समयमा नै उचित ध्यान पुर्याउनु पर्ने महसूस गरी माटोको छुटौ एकर्ई हुनु पर्ने कुराको सुरुवात विक्रम सम्वत २०४८ देखि भएता पनि २०५१ सालमा देशको पाँचै वटा विकास क्षेत्रमा क्षेत्रीय माटो परीक्षण प्रयोगशालाहरुको स्थापना भएको थियो । जस मध्ये क्षेत्रीय माटो परीक्षण प्रयोगशाला, भुम्का, सुनसरी पनि एक हो । स्थापना कर्त्तमा दुई जना अधिकृत तथा चार जना सहायक र एक जना कार्यालय सहयोगी गरी जम्मा सात जना कर्मचारीको दरबन्दी साथ सुरु भएको यो प्रयोगशाला हाल कृषि विभागको नयाँ संरचनामा १२ जना कर्मचारी रहने व्यवस्था रहेको छ । यो प्रयोगशाला माटो व्यवस्थापन निर्देशनालयको प्राविधिक तथा प्रशासनिक नियन्त्रणमा रहेको थियो । यो प्रयोगशाला कोशी अञ्चलको सुनसरी जिल्ला सदरमुकाम इनरुवा देखि ८ कि.मि. पूर्व उत्तर महेन्द्र राजमार्गको किनारमा रा. भा. सी. नगरपालिकाको भुम्का भन्ने स्थानमा अवस्थित छ । यस प्रयोगशालाको कार्य क्षेत्र अन्तर्गत मेची, कोशी र सगरमाथाको १६ वटा जिल्लाहरुमा कार्य संचालन गरिरहेको छ ।

प्रयोगशालाको उद्देश्य

१. यस प्रयोगशालाको अगुवाईमा आफ्नो कार्य क्षेत्र भित्र पर्ने कृषि ज्ञान केन्द्रहरू र स्थानीय तहहरूमा तथा कृषि कार्यमा संलग्न विभिन्न संघ/संस्थाहरूमा समन्वय गरी दिगो रूपमा माटोको उर्वराशक्तिलाई कायम राख्ने कार्यक्रमहरू सञ्चालन गर्ने ।
२. माटो विश्लेषण, सर्वेक्षण र अध्ययनका आधारमा विभिन्न समस्याहरूको पहिचान गर्ने र समाधानका उपायहरू पता लगाई सिफारीस गरी कृषि प्रसार कार्यलाई सहयोग पुर्याउँने । समानुपातिक रूपमा मलखादको प्रयोग गर्ने कृषकहरूलाई प्रेरित गर्ने ।
३. माटो परीक्षण शिविरहरू सञ्चालन गरी कृषकहरूको घरदैलोमा पुगी कृषि चुन तथा मलखाद सिफारीस गर्ने तथा माटोको महत्व र अवस्था बारेमा जानकारी गराउँने ।
४. बालि विरुद्धालाई थोरै तथा नभई नहुने अति आवश्यक शूक्रमतत्वहरूको स्थिति अध्ययनको लागि अनुगमन गर्ने र के कस्तो सुधार आवश्यक छ सो को पहिचान गरी सुधारको उपायको खोजी गरी कृषक समक्ष पुर्याउँने ।
५. माटोमा आउँने विभिन्न प्रकारका विकृती अस्तित्वावलोकन, नुनिलोपना सुधारको लागि कृषि चुन तथा जिप्सम आदिको सिफारीस गर्ने ।
६. माटोमा उर्वराशक्ति वृद्धिका लागि हरियो मल, प्रांगारिक मल, गोबर मलको अतिरिक्त रसायनिक मलले खेलेको भूमिकाहरूको बारे कृषकहरूलाई अवगत गराउँने ।
७. अन्न बाली, तरकारी फलफूल खेति आदि बालीहरूमा विभिन्न मलखादको परिक्षण र सिफारिसको आधारमा मलखादको परिमाण सिफारिस गर्ने ।
८. माटोको विभिन्न विश्लेषण र अध्ययनको आधारमा जानकारी संकलन गरी समस्यामूलक विषय तथा त्यस सम्बन्धमा अध्ययन तथा प्रविधि प्रसारण राख्नी कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याउने ।
९. माटोको नमूनाहरू संकलन, विश्लेषण र नतिजाका आधारमा मलखाद सिफारीस गर्ने,
१०. बजारमा पाइने विभिन्न नाम र ब्राण्डका मलका नमूना विश्लेषण र मलमा भएको तत्वको बारेमा कृषकहरूलाई जानकारी गराउँने ।
११. माटो सम्बन्धी परामर्श देखा परेका समस्याहरूलाई समाधानको खोजिका लागि जिल्ला स्तरको योजना तर्जुमा गर्ने ।
१२. कार्यक्रमको कार्यान्वयनमा सम्बद्ध पक्षहरूलाई सहयोग पुर्याउँने, अनुगमन गर्ने, मूल्यांकन गर्ने आदि कार्यहरू समेत यस प्रयोगशालाको उद्देश्य रहेको छ ।


अध्ययन प्रतिवेदन आर्थिक बार्ष २०७७/०७८ को भूमिका

कृषि उत्पादन र उत्पादकत्वको विषयमा दिगो विकासका लागि सर्वप्रथम माटो व्यवस्थापन तिर ध्यान पुर्याउँन जस्ती छ । किनकी लगातार जमीनमा खेतीपाति गर्नुका साथै बोट विस्वालाई आवश्यक पर्ने साध्य पदबर्थको आपूर्तिमा विभिन्न किसिमको रसायनिक मलहरूबाट गर्ने गरेको हो । राष्ट्रिय कृषि नीति २०६१ ले पनि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुका साथै बातावरण प्रदुषण हुन नदिन सन्तुलित मलखादको प्रयोग, प्रांगारिक मलको प्रयोग प्रबर्द्धन तथा प्रांगारिक खेतीमा जोड दिन नीति ल्याइएको हो । हाम्रो यस नेपाली भूमिमा माटोको अवस्था दिनानुदिन खस्कँदो अवस्थामा रहेकोले पनि माटो व्यवस्थापनको आवश्यकता महसूस गरी २०५१ सालमा नेपाल अधिराज्य भरीका ५ विकास क्षेत्रमा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला र काठमाडौंमा एउटा केन्द्रीय प्रयोगशालाको स्थापना भयो । यसले माटो परीक्षण गर्ने र माटोको अवस्था माटोमा भई रहेको खाद्यहरूको जानकारी गरी बाली अनुसार मलखाद, कृषि चुन, शूक्षमतत्व आदिको सिफारीस गर्ने, शूक्षमतत्वको अध्ययन गर्ने र कृषकहरूलाई प्राविधिक सेवा पुर्याउँने जस्ता कामका साथै माटोमा उर्वराशक्ति कायम राख्नको लागि विभिन्न प्रविधि कृषक समक्ष परीक्षण, प्रदर्शन, माटो शिविर तथा तालिम, गोष्ठि जस्ता कार्यक्रम सञ्चालन गरी कृषकहरूको चेतना अभिवृद्धि गर्ने रहेको छ ।

माटो तथा मल परिक्षण प्रयोगशालाको कार्यक्षेत्र अन्तर्गत १४ बटा जिल्लाहरू पर्दछ । ती जिल्लाहरूमा यस प्रयोगशाला र कृषि ज्ञान केन्द्र र स्थानीय तहको संयुक्तमा सेवा पुर्याउँने उद्देश्यले माटो तथा मल परिक्षण प्रयोगशाला, भुम्का, सुनसरी स्थापना भई कृषि विकासमा अन्य निकायहरूले भै कृषि विकास कार्यक्रममा टेवा पुर्याउँदै आएको छ । माटो परीक्षण शिविर, खाद्यतत्व समस्या अध्ययन, रसायनिक मल विश्लेषण माटो जाँच क्षेत्रको अनुगमन प्राविधिक सेवा लगायत माटो व्यवस्थापन कृषि विकास सम्बन्धी विविध पक्षमा टेवा पुर्याउँदै आएको निर्विवाद छ ।

आ.व. २०७७/०७८ मा संचालन गरिने लक्षित कार्यक्रमहरू पूर्ण रूपमा संचालन गर्न सफल भएन । विश्वभरि नै महामारीका रूपमा देखापरेका कोभिड-१९ बाट बच्न र प्रतिकार गर्न हाम्रो देश पनि अछुतो रहेन । जसकारण समाजिक दुरी लगायत बन्दा बन्दी घोष्णाले कार्यक्रम संचालनमा निकै नै प्रतिकूल प्रभाव पर्यो । तथापि माग अनुसारको केही कार्यक्रमहरू गर्न पनि सफल भयो र जे जति कार्यहरू सम्पन्न भयो त्यसको जानकारी गराउन तत्पर भएका छौं ।

संगठनात्मक तालिका



कार्यक्षेत्र अन्तर्गतका जिल्लाहरु



२०५१ साल देखी हालसम्मका कार्यालय प्रमुखहरूको नामावली:

क्र.स.	नाम थर	पद/दर्जा	अवधि	
			देखि	सम्म
१	निर्धन महतो	कार्यालय प्रमुख	२०५१।०९।२०	२०५३।०९।२९
२	सुनिल कुमार सिंह	नि. कार्यालय प्रमुख	२०५३।१०।०९	२०५४।०३।३१
३	नुनुलाल उराव	कार्यालय प्रमुख	२०५४।०४।०९	२०६०।१२।३०
४	निर्धन महतो	कार्यालय प्रमुख	२०६१।०९।१७	२०६१।०४।१४
५	नुनुलाल उराव	नि. कार्यालय प्रमुख	२०६१।०४।१५	२०६१।०८।२९
६	निर्धन महतो	कार्यालय प्रमुख	२०६१।०८।३०	२०६२।०४।०५
७	नुनुलाल उराव	नि. कार्यालय प्रमुख	२०६२।०४।०६	२०६६।०५।३१
८	नाथु प्रसाद चौधरी	नि. कार्यालय प्रमुख	२०६६।०६।०९	२०६७।०२।३२
९	नुनुलाल उराव	नि. कार्यालय प्रमुख	२०६७।०३।०९	२०७०।११।०९
१०	सुनिल कुमार सिंह	नि. कार्यालय प्रमुख	२०७०।११।१०	२०७१।०२।१६
११	डा. जनार्दन खड्का	कार्यालय प्रमुख	२०७१।०२।१८	२०७३।०७।०९
१२	नाथु प्रसाद चौधरी	नि. कार्यालय प्रमुख	२०७३।०७।०२	२०७८।०१।
१३	दिगम्बर यादव	नि. कार्यालय प्रमुख	२०७८।०९।	हाल सम्म

कर्मचारी विवरण

सि.नं	कर्मचारी संकेत नं.	कर्मचारीको नाम, थर	कर्मचारीको स्थायी ठेगाना	पद	सेवा/ समुह	श्रेणी/ तह	केफियत
१				वरिष्ठ माटो विज्ञ	कृषि	अधिकृतस्तर नवाँ/दशौं	रिक्त
२	१८२३३०	दिगम्बर यादव	रूपनी- ५, ससरी	माटो विज्ञ	कृषि	अधिकृतस्तर आठौं	
३				माटो विज्ञ	कृषि	अधिकृतस्तर सातौं/आठौं	रिक्त
४	१६३१७६	राजेन्द्र प्रसाद यादव	हनुमाननगर कं.- ८, ससरी	अधिकृत	कृषि	अधिकृतस्तर छैठौं	
५	१८३९०९	मातृका प्रसाद	इटहरी- ५,	अधिकृत	सामान्य	अधिकृतस्तर	
		बजगाँई	सुनसरी		प्रशासन	छैठौं	
६	२१९६७०	सन्तोष कटेल	सभापोखरी- १, संखुवासभा	प्राविधिक सहायक	कृषि	सहायकस्तर पाँचौं	
७	२२०३८०	घनश्याम गोलाल	कानेपोखरी- ३, मोरड	प्राविधिक सहायक	कृषि	सहायकस्तर पाँचौं	
८	१९९३३१	कविता थापा	तार्केश्वर- ४, काठमाण्डौ	लेखापाल	लेखा	सहायकस्तर पाँचौं	
९	२२७६९४	महेश सापकोटा	कानेपोखरी- ३, मोरड	प्राविधिक सहायक	कृषि	सहायकस्तर पाँचौं	
१०	१९७६९७	तिर्थमाया राई	इटहरी- १८, सुनसरी	नायव प्राविधिक सहायक	कृषि	सहायकस्तर पाँचौं	
११		मनोज कुमार राई	दमक- ८, झापा	हे.स.चा.	मेकानिकल	करार	
१२	११३६४५	पशुराम कार्की	वराहधेत्र- १०, सुनसरी	कार्यालय सहयोगी	सामान्य प्रशासन	पाँचौं	
१३		कल्पना भट्टराई	इनरुवा- १, सुनसरी	कार्यालय सहयोगी	सामान्य प्रशासन	करार	

बेस्ट तर्जुमांग सम्बन्धित आर्थिक प्रश्नान् नियम २०(१) बमोजिमको फारम आर्थिक विकास बाह्यकर्ता

बार्षिक प्रगति प्रतिवेदन

८

माटो तथा मल परीक्षण प्रयागशाला

बैंकेट दर्जनाहास्त्रा सम्बन्धित अधिक प्रश्नाएँ नियम ३०(१) वर्णोनियन्ते करायां

二〇四

१८

बार्षिक प्रगति प्रतिवेदन

माटो तथा मल परीक्षण प्रयागशाला

जम्मा बजेट निकासा तथा खर्च

चालु तर्फ

खर्च/ वित्तिय संकेत नम्बर	खर्च/वित्तिय संकेतको नाम	बजेट निकासा (रु. हजारमा)	जम्मा खर्च (रु. हजारमा)
२११११	पारिश्रमिक कर्मचारी	७००४	५१९९.५४
२११२१	पोशाक	१२०	१२०
२११३२	महंगी भत्ता	२८८	२३४.४७
२११३९	अन्य भत्ता	१००१	३५९.०५
२१२१३	योगदानमा आधारीत विमा कोष खर्च	५८	४७.२०
२२१११	पानी तथा विजुली	२३०	१३०
२२११२	संचार महसुल	६०	५९.६४
२२२१२	इन्धन(कार्यालय प्रयोजन)	३८८	२८९.९७
२२२१३	सवारी साधन मर्मत खर्च	३००	१९३.९२
२२२१४	विमा तथा नविकरण	४८	४६.७८
२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	३३६	३१७.५६
२२२३१	निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	२००	९९.६४
२२३११	मसलन्द तथा कार्यालय सामग्री	३००	१९५.८३
२२३१४	इन्धन (अन्य प्रयोजन)	५६	५४.७०
२२४१२	सुचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च	४००	०.००
२२४१३	करार सेवा शुल्क	६७८	६१०.७४
२२५१२	सिप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	५२	०.००
२२५२१	उत्पादन सामग्री/सेवा खर्च	४७७	२८४.६८
२२५२२	कार्यक्रम खर्च	२६७३	८९९.९९
२२६११	अनुगमन, मुल्याङ्कन खर्च	४००	२०९.८१
२२६१२	भ्रमण खर्च	२००	९९.८०
२२७११	विविध खर्च	१०१	१००.५३
कुल जम्मा		१५३७०	१४७२.९८

पुँजिगत तर्फ

खर्च/ वित्तिय संकेत नम्बर	खर्च/वित्तिय संकेतको नाम	बजेट निकासा (रु. हजारमा)	जम्मा खर्च (रु. हजारमा)
२११११	गैर आवासिय भवन निर्माण/खरिद	२०००	०.००
२११२१	मेशिनरी तथा औजार	९००	४४२.९६
२११३२	निर्मित भवनको संरचनात्मक सुधार खर्च	२१००	१२९६.५६
कुल जम्मा		५०००	१७३९.५२

वेरुजु विवरण

आ.व. २०७७/७८ सम्म कायम हुन आएको वेरुजु विवरण

क्र. सं.	कार्यालय	आ.व. को सुरुसम्म कायम वेरुजु विवरण	बार्षिक फछौट रकम	बाँकी वेरुजु रकम
१	माटो तथा मल परीक्षण प्रयोगशाला	००	००	००

राजधानी तथा धरौटी विवरण

आ.व. २०७७/७८ सम्म संकलन भएको राजधानी तथा धरदटी विवरण

क्र.सं.	विवरण	राजधानी रकम रु
१	माटो तथा मल विश्लेषण र अन्यबाट	७०६८३५।-
२	धरौटी	२०२७२९।-

बार्षिक प्रगति विवरण आ. व. २०७७/७८

क्र. सं.	आयोजना/ क्रियाकलापहरूको विवरण	खर्च शीर्षक नं.	ईकाई	बार्षिक लक्ष्य			बार्षिक प्रगति	
				परिमाण	भार	बजेट	परिमाण	भारित
अ) पूँजीगत खर्च अन्तर्गतका कार्यक्रमहरू								
१	कार्यालय कम्पाउण्ड घेरावारा निर्माण(भवन निर्माण)	३१११२	प्र.श	१	९.८२	२०००	०	०.००
२	ट्रस सेड निर्माण(पूँजीगत सुधार खर्च)	३११६१	संख्या	१	६.३८	१३००	१	६.३८
३	निर्मित भवनहरूको मर्मत संभार(पूँजीगत सुधार खर्च)	३११६१	पटक	२	३.९३	८००	०	०.००
४	फोटोकपि खरिद(कार्यालय संचालनसंग सम्बन्धी यन्त्र,उपकरण तथा	३११२२	संख्या	१	०.४९	१००	१	०.४९
५	प्रयोगशाला व्यवस्थापन सम्बन्धी अन्य उपकरण तथा मेशिनरी खरिद(अन्य उपकरण तथा मेशीन औजार)	३११२२	पटक	१	३.९३	८००	१	३.३९
क) पूँजीगत खर्च कार्यक्रमको जम्मा:					२४.५५	५०००		१०.८०
आ) चालु खर्च अन्तर्गतका कार्यक्रमहरू								
१	अधिकृतस्तर दशौ(स्थायी कर्मचारी)	२११११	जना	१	३.७९	७७२	०	०.००
२	अधिकृतस्तर आठौ(स्थायी कर्मचारी)	२११११	जना	२	६.६१	१३४६	२	६.६०
३	अधिकृतस्तर छैटौ(स्थायी कर्मचारी)	२११११	जना	२	६.१३	१२४९	२	६.१३

४	सहायकस्तर पाँचौं(स्थायी कर्मचारी)	२११११	जना	५	१३.३१	२७१२	५	१२.२९
५	का. स. पाँचौं स्तर(स्थायी कर्मचारी)	२११११	जना	२	४.५४	९२५	१	२.९८
६	स्थायी कर्मचारीको महंगी भत्ता(महंगी भत्ता)	२११३२	जना	१२	१.४१	२८८	१२	१.४१
७	हेजार्ड भत्ता(शिशु स्याहार भत्ता)	२११३९	जना	१०	४.४८	९१३	०	१.५४
८	बैठक भत्ता(अतिरिक्त समय भत्ता)	२११३९	पटक	३	०.२५	५१	०	०.००
९	पाले पहरा भत्ता(पाले पहरा भत्ता)	२११३९	जना	१	०.१८	३७	१	०.१८
१०	निजामती कर्मचारीहरुको पोशाक खर्च(कर्मचारी पोशाक)	२११२१	जना	१२	०.५९	१२०	१२	०.५९
११	कर्मचारीको योगदानमा आधारित वीमा कोष खर्च(कर्मचारीको योगदानमा आधारित वीमा कोष खर्च)	२१२१३	जना	१२	०.२८	५८	१०	०.२३
१२	बिद्युत महशुल(बिजुली महसुल)	२२१११	पटक	१२	०.९८	२००	४	०.९८
१३	जारको पिउने पानी(पिउने पानी)	२२१११	जार	५०	०.१५	३०	५०	०.१५
१४	टेलिफोन महसुल(टेलिफोन महसुल)	२२११२	पटक	४	०.२४	४८	४	०.२४
१५	हुलाक/कुरियर खर्च(हुलाक/कुरियर खर्च)	२२११२	जना	१	०.०६	१२	१	०.०६
१६	पेट्रोल- दुई पाइप्रे(इन्धन कार्यालय प्रयोजन)	२२११२	ली	९६०	०.५२	१०६	९६०	०.५२
१७	डिजेल(इन्धन कार्यालय प्रयोजन)	२२११२	ली	२४००	१.१८	२४०	१५२	०.७४
१८	मोबिल(इन्धन कार्यालय प्रयोजन)	२२११२	ली	६०	०.२१	४२	३४	०.११
१९	रथाँस(इन्धन- अन्य प्रयोजन)	२२३१४	संख्या	२४	१.१८	३६	२४	०.१८
२०	सवारी साधन बाहेकका मेसिनरी औजारमा प्रयोग हुने इन्धन खर्च(इन्धन- अन्य प्रयोजन)	२२३१४	ली	१	०.१	२०	१	०.१
२१	हेभी सवारी साधन मर्मत खर्च(सवारी साधन मर्मत)	२२२१३	वटा	१	१.१८	२४०	१	१.१८
२२	दुई पाइप्रे सवारी साधन मर्मत खर्च(सवारी साधन मर्मत)	२२२१३	वटा	४	०.२९	६०	४	०.२९

२३	कम्प्यूटर/ल्यापटप मर्मत खर्च(मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च)	२२२२१	वटा	६	०.४७	९६	६	०.४७
२४	प्रयोगशाला उपकरण मर्मत(मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च)	२२२२१	पटक	३	१.१८	२४०	३	१.१८
२५	कार्यालयको वायरिङ प्रणाली मर्मत सुधार(विद्युत संरचना)	२२२३१	पटक	१	०.९८	२००	१	०.९८
२६	कार्यालय सामग्री खर्च(कार्यालय मसलन्द सामान खर्च)	२२३११	पटक	३	०.७४	१५०	३	०.७४
२७	कार्यालय संचालन मालसमान(अरु मालसामान खर्च)	२२३११	पटक	३	०.७४	१५०	३	०.७४
२८	वेभसाईट संचालन तथा तथ्याङ्क अद्यावधिक गर्न परामर्श सेवा खरीद(परामर्श सेवा खर्च)	२२४१२	पटक	१	१.९६	४००	०	०.००
२९	हलुका सवारी चालक सेवा करार(व्यक्ति करार)	२२४१३	महिना	१	१.४७	३००	१	१.४७
३०	कार्यालय सहयोगी सेवा करार(व्यक्ति करार)	२२४१३	महिना	१	१.३५	२७६	१	१.३५
३१	स्विपर करार(व्यक्ति करार)	२२४१३	महिना	१	०.५	१०२	०	०.५
३२	माटो व्यवस्थापन सम्बन्धी सचेतनामुलक घुम्ति कृषक तालिम(उद्यमशीलता ,रोजगारी मुलक / सशक्तिकरण / सीप विकास तथा क्षमता अभिवृद्धि तालिम)	२२५१२	पटक	१	०.२६	५२	०	०.००
३३	माटो जाँचको लागि रसायन खरिद(कच्चा पदार्थ तथा अन्य मालसामान खरीद खर्च)	२२५२१	पटक	३	१.९९	४०५	३	१.९९
३४	मलखाद्य विक्षेपण, रसायन खरिद(कच्चा पदार्थ तथा अन्य मालसामान खरीद खर्च)	२२५२१	पटक	३	०.१२	२४	३	०.१२
३५	सुधम तत्व विक्षेपण, रसायन खरिद(कच्चा पदार्थ तथा अन्य	२२५२१	पटक	३	०.२४	४८	३	०.२४

	मालसामान खरीद खर्च)							
३६	मानव चहलपहल हुने स्थानमा विषादीका नकारात्मक असर सम्बन्धमा होर्डिङबोर्ड स्थापना(प्रचार प्रसार तथा सामाग्री उत्पादन तथा प्रकाशन र वितरण)	२२५२२	संख्या	२	०.२९	६०	०	०.००
३७	कृषि चुन प्रदर्शन कार्यक्रम(प्रचार प्रसार तथा सामाग्री उत्पादन तथा प्रकाशन र वितरण)	२२५२२	संख्या	३०	०.७४	१५०	०	०.००
३८	माटो नमूना परिक्षण विश्लेषण(प्रशिक्षण)	२२५२२	संख्या	१०००	०.४९	१००	८७७	०.४९
३९	घुम्ती प्रयोगशाला मार्फत शिविर संचालन(प्रशिक्षण)	२२५२२	संख्या	२०	५.८९	१२००	९	२.६५
४०	माटो परिक्षण शिविर संचालन(प्रशिक्षण)	२२५२२	संख्या	१५	२.५८	५२५	४	०.६८
४१	मलखाद्यको गुणस्तर विश्लेषण(प्रशिक्षण)	२२५२२	संख्या	४५	०.०९	१८	६०	०.१२
४२	सुझम तत्वको नमूना संकलन तथा विश्लेषण(प्रशिक्षण)	२२५२२	संख्या	५०	०.०७	१५	५०	०.०७
४३	विश्व माटो दिवस(प्रशिक्षण)	२२५२२	पटक	१	०.४९	१००	१	०.४९
४४	प्रचार प्रसार सामाग्री छुपाई(प्रशिक्षण)	२२५२२	पटक	१	०.२७	५५	०	०.००
४५	IPNS कृषक पाठशाला संचालन(प्रशिक्षण)	२२५२२	संख्या	१	०.४९	१००	०	०.००
४६	प्रयोगशाला निदान सेवा (ल्याव रसायन तथा ग्लासवेयर खरिद)(कृषि विकास कार्यक्रम)	२२५२२	पटक	३	१.४७	३००	३	१.४७
४७	वार्षिक प्रगति प्रतिवेदन तथा तथ्याङ्क पुस्तिका प्रकाशन(अन्य)	२२५२२	पटक	१	०.२५	५००	१	०.२५
४८	माटो जाँचको लागि समन्वय तथा अनुगमन भ्रमण(अनुगमन मुल्याङ्कन तथा कार्यक्रम कार्यान्वयन भ्रमण खर्च)	२२६११	पटक	५	१.०३	२१०	३	०.६८

४९	मलको नमूना सङ्कलन तथा अनुगमन भ्रमण(अनुगमन मुल्याङ्कन तथा कार्यक्रम कार्यान्वयन भ्रमण खर्च)	२२६११	पटक	३	०.४९	१००	२	०.३२
५०	सूक्ष्मतत्वको नमूना सङ्कलन तथा अनुगमन भ्रमण (अनुगमन मुल्याङ्कन तथा कार्यक्रम कार्यान्वयन भ्रमण खर्च)	२२६११	पटक	३	०.४४	९०	२	०.३०
५१	कर्मचारी सरुवा भ्रमण खर्च तथा अन्य भ्रमण खर्च(आन्तरिक भ्रमण)	२२६१२	पटक	२५	०.९८	२००	१३	०.४९
५२	कार्यालयमा भएका सवारीसाधनको विमा तथा नवीकरण खर्च(वीमा सवारी साधन)	२२२१४	पटक	४	०.२४	४८	४	०.२४
५३	कार्यालयमा दैनिक चियापान तथा अन्य आवश्यक विविध	२२७११	पटक	७	०.२६	५३	७	०.२६
५४	अन्य विविध खर्च(अन्य)(अन्य विविध खर्च)	२२७११	महिना	१२	०.२४	४८	१२	०.२४
ख) चालु खर्च कार्यक्रमको जम्मा:					७५.४६	१५३७०		५४.९५
कुल जम्मा खर्च					१००	२०३७०		६५.७५

बार्षिक भारित प्रगति

बजेट शीर्षक नं: ३१२०१०११

क्र.सं.	बजेट शीर्षक नं	बार्षिक बजेट	भार लक्ष्य	भारित प्रगति	भारित प्रगति प्रतिशत
			कुल बजेटको आधारमा	कुल बजेटको आधारमा	खुल्ला बजेटको आधारमा
१	चालु	१५३७०	७५.४६	५४.९५	७२.८२
२	पुँजिगत	५०००	२४.५५	१०.८०	४३.९९
जम्मा		२०३७०	१००	६५.७५	६५.७५
					७५.९२

बार्षिक वित्तीय प्रगति


बजेट शीर्षक नं: ३१ २०१०११

क्र.सं.	वार्षिक विनियोजित बजेट			वार्षिक खर्च			वित्तीय प्रगति %	
	चालु	पुँजिगत	जम्मा	चालु	पुँजिगत	जम्मा	बार्षिक बजेटको तुलनामा	खुल्ला भएको बार्षिक बजेटको तुलनामा
१	१५३७०	५०००	२०३७०	९४७२.९७	१७३९.५१	११२१२.५	५५.०४	६२.८९


आ.व २०७७/७८ मा प्रयोगशालामा परीक्षण गरिएको माटोको अवस्था:

- प्राङ्गारिक पदार्थ, नाईट्रोजन, फस्फोरस र पोटासको अवस्था:

नमुना संख्या: द३६




- माटोको पि.एच. मानको अवस्था:



● घुम्ती प्रयोगशालाबाट परीक्षण गरिएको माटोको नमुनाको अवस्था:

आ.व २०७७/७८ मा विभिन्न स्थानमा सञ्चालन भएको घुम्ती प्रयोगशाला मार्फत माटो परीक्षण शिविरमा जम्मा ७९२ वटा माटोको नमुना परीक्षण गर्दा तपसिल वमोजिमको नतिजा प्राप्त भएको थियो ।

नमुना संख्या: ७९२



पि.एच मान नमुना संख्या ७९२

अधिक

2%

तटस्थ

29%


अम्लिय

69%


आ.व २०७७/७८ मा किटबक्सद्वारा परीक्षण गरिएको माटोको नमुनाको अवस्था:

आ.व २०७७/७८ मा विभिन्न स्थानमा सञ्चालन भएको किटबक्सद्वारा माटो परीक्षण शिविरमा जम्मा १५९८ वटा माटोको नमुना परीक्षण गर्दा तपसिल वमोजिमको नतिजा प्राप्त भएको थिए ।

नमुना संख्या: १५९८




पि.एच मान नमुना संख्या: १५९८



बिगत तीन बर्षको प्रयोगशालामा परीक्षण गरिएको माटोको अवस्था:


- प्राङ्गारिक पदार्थ, नाईट्रोजन, फस्फोरस र पोटासको अवस्था:

नमुना संख्या: १५२७




- माटोको पि.एच. मानको अवस्था:


नमुना संख्या: १५३९




बिगत तिन वर्षको र आ.व २०७७/७८ को प्रयोगशालामा परीक्षण गरिएको माटोको प्राङ्गारिक पदार्थ, नाईट्रोजन, फस्फोरस र पोटासको अवस्था तुलना:



बिगत तिन वर्षको



बिगत तिन वर्षको




बिगत तिन वर्षको

आ.व २०७७/७८ को

पोटास


■ कम ■ मध्यम ■ अधिक



बिगत तिन वर्षको

नाईट्रोजन

■ कम ■ मध्यम ■ अधिक




आ.व २०७७/७८ को

	बिगत तिन वर्षको			आ.व २०७७/७८ को		
	कम	मध्यम	अधिक	कम	मध्यम	अधिक
प्राङ्गारिक पदार्थ	६४ %	३०%	६%	७७%	१९%	४%
नाईट्रोजन	५०%	३६%	१४%	६०%	३२%	८%
फस्फोरस	५३%	१८%	२९%	३५%	१८%	४७%
पोटास	१६%	४३%	४१%	२९%	४६%	२५%

बिगत तिन वर्षको र आ.व २०७७/७८ को प्रयोगशालामा परीक्षण गरिएको माटोको पि.एच अवस्था
तुलना:

पि.एच


■ अम्लिय ■ तटस्थ ■ क्षरिय



बिगत तिन वर्षको

पि.एच

■ अम्लिय ■ तटस्थ ■ क्षरिय



आ.व २०७७/७८ को

	बिगत तिन वर्षको			आ.व २०७७/७८ को		
	अम्लिय	तटस्थ	क्षारिय	अम्लिय	तटस्थ	क्षारिय
पि. एच मान	७१ %	२२%	७%	८९%	१०%	१ %

आ.व. २०७७/७८ मा यस प्रयोगशालाबाट संचालन भएका मुख्य मुख्य कार्यक्रमहरको विवरण

● विश्व माटो दिवस कार्यक्रमः

विश्व माटो दिवस कार्यक्रम डिसेम्बर ५ का दिन विश्व भरिने मनाउँदै आईरहिएको छ । यस वर्षको सार्तौ विश्व माटो दिवस चौदैण्डिगढी नगरपालिका वडा नं. १० हडियामा चौदैण्डिगढी नगरपालिकाका नगर प्रमुख श्री खगेन्द्र राईको प्रमुख आतिथ्यतामा "सजिव माटो, जैविक विवर्धता संरक्षणको बाटो" भन्ने नाराका साथ विविध कार्यक्रम गरि मनाईएको थियो । उक्त कार्यक्रममा चौदैण्डिगढी नगरपालिकाका नगर उप-प्रमुख, कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई उदयपुरका प्रमुख तथा अन्य कर्मचारी, किसान आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरू एवं पत्रकारज्यूहरूको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा १२६ जना कृषकको निशुल्क माटो परीक्षण पनि गरिएको थियो ।

कार्यक्रमका केहि झलकहरूः



● घुम्ति माटो परीक्षण प्रयोगशाला मार्फत संचालित कार्यक्रमको संक्षिप्त विवरण

क) घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविरः (नमुना संख्या: ६४)

सुनवर्षी नगरपालिका मोरडको समन्वय तथा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजनामा मिति २०७७ कात्तिक महिनामा सुनवर्षी नगरपालिका वाड नं. ३ मोरडमा घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा ६४ वटा माटो नमुना परीक्षण गर्दा निम्नानुसारको नतिजा पाइएको थियो ।

माटोको अवस्था	प्राङ्गिरिक पदार्थ	नाइट्रोजेन	फस्फोरस	पोटास	पि.एच मान		
कम	६३	५९	४९	५२	अम्लिय	तटस्थ	क्षारीय
मध्यम	१	५	१५	९	२६	३६	२
अधिक	०	०	०	३			

ख) घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविरः (नमुना संख्या: १२६)

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई उदयपुरको समन्वय तथा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजनामा मिति २०७७ मंसिर महिनामा चौदैणिगढी नगरपालिका उदयपुरमा घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा १२६ वटा माटो नमुना परीक्षण गर्दा निम्नानुसारको नतिजा पाइएको थियो ।

माटोको अवस्था	प्राङ्गिरिक पदार्थ	नाइट्रोजेन	फस्फोरस	पोटास	पि.एच मान		
कम	११२	१०६	८२	९८	अम्लिय	तटस्थ	क्षारीय
मध्यम	१२	१८	२१	२३	१०९	१६	१
अधिक	२	२	२३	५			

ग) घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविरः (नमुना संख्या: ८७)

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई उदयपुरको समन्वय तथा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजनामा मिति २०७७ माघ महिनामा कटारी नगरपालिका उदयपुरमा घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा ८७ वटा माटो नमुना परीक्षण गर्दा निम्नानुसारको नतिजा पाइएको थियो ।

माटोको अवस्था	प्राङ्गिक पदार्थ	नाइट्रोजन	फस्फोरस	पोटास	पि.एच मान		
कम	५८	३७	५८	१८	अम्लिय	तटस्थ	क्षारीय
मध्यम	२६	४२	१०	२२	८७	०	०
अधिक	२	७	१८	४६			

घ) घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविरः (नमुना संख्या: १०५)

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मोरडको समन्वय तथा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजनामा मिति २०७७ फाल्गुन महिनामा रत्नावार्मा नगरपालिका मोरडमा घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा १०५ वटा माटो नमुना परीक्षण गर्दा निम्नानुसारको नतिजा पाइएको थियो ।

माटोको अवस्था	प्राङ्गिक पदार्थ	नाइट्रोजन	फस्फोरस	पोटास	पि.एच मान		
कम	१०१	९८	३०	६२	अम्लिय	तटस्थ	क्षारीय
मध्यम	४	५	२१	३३	१०३	१	१
अधिक	०	२	५४	१०			

ड) घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविरः (नमुना संख्या: १३५)

उदयपुरगढी गाउँपालिका उदयपुरको आयोजना तथा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा मिति २०७७ फाल्गुन महिनामा घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा १३५ वटा माटो नमुना परीक्षण गर्दा निम्नानुसारको नतिजा पाइएको थियो ।

माटोको अवस्था	प्राङ्गिक पदार्थ	नाइट्रोजन	फस्फोरस	पोटास	पि.एच मान		
कम	७१	४२	३७	२७	अम्लिय	तटस्थ	क्षारीय
मध्यम	५७	७७	६३	४३	७०	६१	४
अधिक	७	१६	३५	६५			

च) घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविरः (नमुना संख्या: ४५)

दुहवी नगरपालिका सुनसरीको समन्वय तथा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजनामा मिति २०७७ फाल्गुन महिनामा घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा ४५ वटा माटो नमुना परीक्षण गर्दा निम्नानुसारको नतिजा पाइएको थियो ।

माटोको अवस्था	प्राङ्गिरिक पदार्थ	नाइट्रोजन	फस्फोरस	पोटास	पि.एच मान		
कम	४५	४०	४	१४	अम्लिय	तटस्थ	क्षारीय
मध्यम	०	५	६	२०	३३	१२	०
अधिक	०	०	३५	१०			

छ) घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविर: (नमुना संख्या: ४१)

रंगेली नगरपालिका मोरडको समन्वय तथा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजनामा मिति २०७७ चैत्र महिनामा घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा ४१ वटा माटो नमुना परीक्षण गर्दा निम्नानुसारको नतिजा पाइएको थियो ।

माटोको अवस्था	प्राङ्गिरिक पदार्थ	नाइट्रोजन	फस्फोरस	पोटास	पि.एच मान		
कम	४०	३२	०	२७	अम्लिय	तटस्थ	क्षारीय
मध्यम	१	९	१	१०	४०	१	०
अधिक	०	०	४०	४			

ज) घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविर: (नमुना संख्या: ६२)

सुनवर्षी नगरपालिका मोरडको समन्वय तथा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजनामा मिति २०७८ बैशाख महिनामा सुनवर्षी नगरपालिका वाड नं. १ मोरडमा घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा ६२ वटा माटो नमुना परीक्षण गर्दा निम्नानुसारको नतिजा पाइएको थियो ।

माटोको अवस्था	प्राङ्गिरिक पदार्थ	नाइट्रोजन	फस्फोरस	पोटास	पि.एच मान		
कम	५६	४५	५३	४१	अम्लिय	तटस्थ	क्षारीय
मध्यम	६	१७	९	१४	५५	७	०
अधिक	०	०	०	७			

झ) घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविर: (नमुना संख्या: १२७)

ग्रामथान गाउँपालिका मोरडको समन्वय तथा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजनामा मिति २०७८ जेष्ठ महिनामा घुम्ति प्रयोगशाला मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा १२७ वटा माटो नमुना परीक्षण गर्दा निम्नानुसारको नतिजा पाइएको थियो ।

माटोको अवस्था	प्राङ्गिरिक पदार्थ	नाइट्रोजन	फस्फोरस	पोटास	पि.एच मान		
कम	११३	१०९	८२	८२	अम्लिय	तटस्थ	क्षारीय
मध्यम	१४	१६	४४	२२	२८	९४	५
अधिक	०	२	१	२३			

● किटबक्स मार्फत संचालित कार्यक्रमको संक्षिप्त विवरणः

क) किटबक्स द्वारा माटो परीक्षण शिविरः (नमुना संख्या: ११५)

मिकलाजुङ्ग गाउँपालिका वडा नं. १ मोरडको समन्वय तथा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजनामा २०७७ कात्तिक महिनामा किटबक्स मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा ११५ वटा माटो नमुना परीक्षण गर्दा निम्नानुसारको नतिजा पाइएको थियो ।

माटोको अवस्था	नाइट्रोजन	फस्फोरस	पोटास	पि.एच मान		
कम	७७	१०९	९१	अम्लिय	तटस्थ	क्षारीय
मध्यम	३७	६	२३	११४	१	०
अधिक	१	०	१			

ख) किटबक्स द्वारा माटो परीक्षण शिविरः (नमुना संख्या: ६२)

सुनबर्ष नगरपालिका मोरडको समन्वय तथा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजनामा २०७७ बैशाख महिनामा किटबक्स मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा ६२ वटा माटो नमुना परीक्षण गर्दा निम्नानुसारको नतिजा पाइएको थियो ।

माटोको अवस्था	नाइट्रोजन	फस्फोरस	पोटास	पि.एच मान		
कम	४७	५३	४५	अम्लिय	तटस्थ	क्षारीय
मध्यम	१५	९	१०	५४	८	०
अधिक	०	०	७			

ग) किटबक्स द्वारा माटो परीक्षण शिविरः (नमुना संख्या: ११२)

PMAMP संखुवासभाको समन्वय तथा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजनामा २०७८ असार महिनामा किटबक्स मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा ११२ वटा माटो नमुना परीक्षण गर्दा निम्नानुसारको नतिजा पाइएको थियो ।

माटोको अवस्था	नाइट्रोजन	फस्फोरस	पोटास	पि.एच मान		
कम	७९	८९	८५	अम्लिय	तटस्थ	क्षारीय
मध्यम	१९	२३	१०	१०२	१०	०
अधिक	१४	०	११७			

आ.व २०७७/७८ मा यस प्रयोगशालाको प्राविधिक सहयोगमा किटबक्स मार्फत शिविर संचालित संक्षिप्त विवरणः

क्र.सं.	माटो परीक्षण शिविर सञ्चालन गर्ने कार्यालय	जिल्ला	नमुना संख्या
१	दिप्रुड चुईचुम्मा गाउँपालिका	खोटाड	२६४
२	उल्लिखित नगरपालिका	मोरड	१२२
३	PMAMP सुनसरी	सुनसरी	१११
४	PMAMP ताप्लेजुङ्ग	ताप्लेजुङ्ग/पाँचथर	२६५
५	PMAMP धनकुटा	धनकुटा	२४९
६	PMAMP संखुवासभा	संखुवासभा	२१७
७	PMAMP भोजपुर	भोजपुर	१२९
८	इटहरी उप-महानगरपालिका	सुनसरी	६४

शुद्धमतत्वयुक्त मलको श्रोत, प्रयोग मात्रा र प्रतिक्रिया देखादने बालीहरू:

शुद्धमतत्वहरू	विश्वाले लिने रूप	रसायनिक श्रोत	प्रयोगको मात्रा		प्रतिक्रिया देखाउने बालीहरू
			माटोमा राख्ने के.जि./हे.	पातमा छुर्क्ने के.जि./हे.	
जिङ्ग (जस्ता)	Zn ²⁺	जिङ्ग सल्फेट	१०-१२	०.५ - २	मैकै, जुनेलो, प्याज, सिमी, अंगुर, सुन्तला, स्याउ, भटमास, धान
मोलिब्डेनम	MoO ⁴	एमोनियम मोलिब्डेड (५५% मो.) ट्राई अक्साइड (६६% मो.) सोडियम मोलिब्डेड	०.५ - १	०.०४- ०.४	काउली, ब्रोकाउली, सुपाडी, दलहन, सुन्तला जात
फलाम	Fe ²⁺ Fe ³⁺	फेरस सल्फेट (१९% फलाम), फेरस अक्साइड (७७% फलाम), फेरस अक्साइड (६९% फलाम), फलाम चिलेट (५-१०% फलाम)	०.५-१०	२% फेरस सल्फेट घोल, १% चुनको घोलसँग मिसाएर छुर्क्ने	मैकै, भटमास, जुनेलो र सिमी
स्यागनिज	Mn ²⁺ Mn ³⁺	स्यागनेज सल्फेट (२६-२८% स्यागनिज), स्यागनेज अक्साइड (४१-६८% स्यागनिज)	२० - २५	०.५	फलफुल, भटमास, गहुँ, तरकारी, खाद्यन्न, सिमी, प्याज, आलु, सुन्तला
कपर (ताँवा)	Cu ⁺ Cu ⁺⁺	निलोतुथो (२५%), कपर अक्साइड (७५%), कपर चिलेट (९-१३%)	२०	०.२	सुन्तला जात, धान, जौ, प्याज, गहुँ, गाँजर
बोरन (सुहाग)	Bo ³⁻	बोरक्स (११% बोरस), बोरिक एसिड (१७% बोरन)	२०	१-२ के.जि. बोरिक एसिड १०० लिटर पानीमा घोलि छर्ने।	काउली जात, मुला, सुप, स्याउ, तोरी

विभिन्न बालीको लागि सिफारिस मलखादको मात्रा

बालीको नाम	पहाड के.जी./रोपनी			तराई के.जी./कट्टा			गोठमल/कम्पोष्ट मल			
	युरिया	डिएपी	पोटास	युरिया	डिएपी.	पोटास	पहाड के.जी./रोपनी	तराई के.जी./कट्टा	डोको	
									पहाड (रोपनी)	तराई (कट्टा)
धान : सिंचित : वंशाङ्कर	११.३ १४.२	४.३ ५.४	३.३	७.६ ९.५	२.९ ३.६	२.२ २.२	३००	२००	१२	८
गहुँ : सिंचित : असिंचित	९.२ ५.२	४.३ ३.३	३.३	७.३ ३.५	३.६ २.२	२.८ १.७	३००	२००	१२	८
मके वंशाङ्कर	१०.५ १३.८	६.५ ६.५	३.३	७ ९.२	४.३ ४.४	२.२ २.२	३००	२००	१२	८
जौ फापर	५.२ २	३.३ ३.३	२.५	३.५ १.७	२.२ १.३	२.२ १.१	३००	२००	१२	८
कोदो	४.६	२.२	१.७	३.१	१.४	१.१	३००	२००	१२	८
उखु (मुख्य बाली)	१३.८	६.५	३.३	९.२	४.४	२.२	५००	३४०	२०	१४
उखु (खुट्टी बाली)	१९.२	६.५	३.३	१२.८	४.४	२.२	५००	३४०	२०	१४
सादा जुट तोसा जुट	५.२ ३.५	३.३ २.२	५ ३.३	३.५ २.३	२.२ १.५	३.३ २.२	३००	२००	१२	८
आलु	६.६	१०.९	५	४.४	७.२	३.२	१०००	६८०	४०	२८
तोरी/सुर्यमुखी	४.८	४.३	१.७	३.२	२.९	१.१	३००	२००	१२	८
रायो	७	४.३	१.७	४.७	२.९	१.१	३००	२००	१२	८
तिल	३.१	३.३	१.७	२	२.२	१.१	३००	२००	१२	८
बदाम	०.५	४.३	१.७	०.३	२.९	१.१	३००	२००	१२	८
अदुवा	२	३.३	५	१.३	२.२	३.३	१२००	८००	४८	३२
सुर्ती	२.८	२.५	५	१.९	१.७	३.३	५००	३४०	२०	१४
मास/मुसुरो/मुङ्ग	१.३	२.२	१.७	०.९	१.४	१.१	३००	२००	१२	८
बोडी/रहर दाल	०.५	४.३	२.५	०.३	२.९	१.७	३००	२००	१२	८
चना	०.५	४.३	१.७	०.३	२.९	१.१	३००	२००	१२	८

केराउ	०	४.३	०.८	०	२.९	०.६	३००	२००	१२	८
भटमास	०	४.३	२.५	०	२.९	१.७	३००	२००	१२	८
काउली	१०	६	४	६.६	४	२.६	१५००	१०००	६०	४०
काको	७	२	५	४.६	१.३	३.३	१५००	१०००	६०	४०
खुसर्नी/गाजर/ भेडे खुसर्नी	५/१ ०	५	५	३.३/ ६.६	३.३	३.३	१५००	१०००	६०	४०
गोलभेडा	१०	९	४	६.६	६	२.६	१५००	१०००	६०	४०
करेला	१०	६	३	६.६	४	२	१५००	१०००	६०	४०
बन्दा/प्याज	१२	९	४	८	६	२.६	१५००	१०००	६०	४०
फसी/स्कास	१२	९	३	८	६	२	१५००	१०००	६०	४०
बोडी	४	६	२	२.६	४	१.३	६००	४००	२४	१६
भण्टा/रायो	१०	९	४	६.६	६	२.६	१०००	६८०	४०	२८
मुला	१०	९	३	६.६	६	२	१०००	६८०	४०	२८
रामतोरीया	६	४	२	४	२.६	१.३	६००	४००	२४	१६
अलैंचि	५	३	३	३.३	३.३	२	-	-	५०/६०	-

नोट :

- युरिया मल बलौटे माटोमा सिफारिस मात्राको एक चौथाई र अन्य माटोमा आधा भाग जमिनको तयारीका समयमा र बाँकि युरियाको मात्रा २-३ पटक गरि टप ड्रेसिङ गर्न सिफारिस गरिन्छ ।
- गोवर मल तथा कम्पोष्ट मललाई खेतवारीमा लग्ने विस्तैकै फिजाई माटो भित्र मिलाउँदा पोषण तत्व खेर जान पाउँदैन । ॥
- पशुमुत्रलाई ४-५ भाग पानीमा मिलाई तरकारी तथा अन्य बालीमा प्रयोग गर्दा युरिया मलको विकल्पको रूपमा काम गर्दछ ॥ ।

फलफूलको निम्नि मलखाद सिफारिस मात्रा (प्रति बोट)				
बोटको उमेर वर्षमा	गोठमल/कम्पोष्ट मल (के.जी.)	युरिया (ग्राम)	डि.ए.पी. (ग्राम)	पोटास (ग्राम)
१	२५	-	-	-
२	३०	१७९.५८	१०८.७०	३३.३३
३	४०	२१५.०३	१६३.०४	५०.००
४	५०	२५०.४७	२१७.३९	६६.६७
५	६०	३२१.३६	३२६.०९	८३.३३
६	६०-१००	५००.९५	४३४.७८	१२५.००
७	६०-१००	७१८.३४	४३४.७८	१६६.६७
८ र सो भन्दा माथि	६०-१००	९३५.७३	४३४.७८	१६६.६७

स्रोत : कृषि डायरी २०७८

विभिन्न बालीहरूलाई आवश्यक पर्ने पि.एच. मानहरू :-

क्र.सं.	बालीको नाम	आवश्यक पर्ने पि.एच.
१.	गहु	५.५-०.५
२.	मकै	५.५-०.५
३.	उखु	६-०.५
४.	बदाम	५.५-०.०
५.	चिया	४.५-६.५
६.	स्याउ	६-८
७.	सुन्तला जात फलफूल	५.५-६.५
८.	कपास	५.२-६.५
९.	लसुन	६-७
१०.	धान	५-६.५
११.	आलु	४.५-०.५
१२.	केराउ	६-०.५
१३.	कफि	४.८-६.५
१४.	सूर्ति	५-५.५
१५.	आँप	५.५-०.०
१६.	केरा	६-०.५
१७.	काउली	६.५-०.५
१८.	प्याज	६.५-०.५

विभिन्न पि.एच. मानमा कृषि चुनको प्रयोग

पि.एच.	कृषिचुनसिफारिश के.जी प्रति रोपनी					
	पहाड			तराइ		
	बलौटे दोमट	दोमट	चिम्टे दोमट	बलौटे दोमट	दोमट	चिम्टे दोमट
६.५	१५	२०	२४	८	१४	२२
६.३	२९	४०	४८	१५	२४	४४
६.२	४३	६०	७२	२३	३४	६४
६.१	५८	७८	९८	३०	४४	८६
६.०	७१	९२	१२०	३८	५२	१०६
५.९	८५	११०	१४६	४५	६२	१२८
५.८	९७	१२८	१६६	५२	७२	१४६
५.७	१०८	१४२	१८८	५८	८२	१६६
५.६	११९	१५८	२०८	६४	९०	१८४
५.५	१३०	१७०	२३०	७०	१००	२००
५.४	१४०	१८८	२५२	७६	११०	२२०
५.३	१५०	२०४	२७४	८१	११८	२३८
५.२	१६०	२१८	२९४	८६	१२६	२५४
५.१	१६९	२२८	३१४	९१	१३६	२७०
५.०	१७६	२४०	२३४	९६	१४२	२८६
४.९	१८४	२५२	३५४	१०१	१५०	३०२
४.८	१९१	२६२	३७४	१०६	१५८	३१६
४.७	१९९	२७२	३९०	१११	१६६	३३०
४.६	२०५	२८०	४०६	११५	१७४	३४०
४.५	२१०	२९०	४२०	१२०	१८०	३५०

कृषि चुनको प्रयोग गर्दा ध्यान दिनु पाने कुराह्लु

१. कृषि चुन वाली लगाउनु भन्दा २-३ हप्ता पहिले माटोमा मिसाउनु पर्छ
२. धेरै अमलिय माटोमा कृषि चुन प्रयोग एकै चोटी नगरी पटक पटक प्रयोग गर्नु पर्छ ।
३. कृषि चुनको प्रयोग माटो परिक्षण गरिसकेपछि मात्र गर्नु पर्छ ।

रासायनिक मलमा पाईने खाद्यतत्वहरु

क्र.सं.	रसायनिक मलको नाम	नाईट्रोजन %	फस्फोरस %	पोटासियम %
१	यूरिया	४६	-	-
२	अमोनियम सल्फेट	२१	-	-
३	एमोनियम नाईट्रेट	२६	-	-
४	निमोरिया	४६	-	-
५	एमोनियम क्लोराईड	२५	-	-
६	सल्फर कोटेड युरिया	३३	-	-
७	सिंगुल सुपर फस्फेट	-	१६	-
८	डबल सुपर फस्फेट	-	३२	-
९	ट्रिपल सुपर फस्फेट	-	४८	-
१०	डाई अमोनियम फस्फेट	१८	४६	-
११	कमप्लेक्साल	२०	२०	-
१२	रक फस्फेट	-	३२	-
१३	बोन मिल	०	४८	१३
१४	स्थूरेट अफ पोटास	-	-	६०
१५	पोटासियम सल्फेट	-	-	४८
१६	पोटासियम नाईट्रेट	-	-	४४
१७	कम्लीट फर्टिलाईजर	१९	१९	१०
१८	हिरामल	२०	२०	-
१९	सगरमाथामल	२०	२०	-
२०	सोनामल	२०	२०	१०

माटोको नमुना पठाउँदा भर्तुपर्ने विवरण

श्रीमान प्रमुख ज्यू,

माटो तथा मल परीक्षण प्रयोगशाला

झुम्का, सुनसरी

निम्न लिखित ब्यहोराहरु समावेश गरी मैले आफ्नो जग्गाको माटोको नमुना पेश गरेको हुँदा तपसिल वमोजिम विश्लेषण गराई आवस्यक प्रविधिक सर-सललाह सहित मलको मात्रा सिफरिस गराई पाउन अनुरोध गर्दछु ।

तपसिल

माटोको प्रतिक्रिया (पि.एच.)

माटोको किसिम (बुनौट)

प्राङ्गारिक पदार्थ

नाईट्रोजन

फस्फोरस

पोटास

निवेदक

सही:

नाम:

ठेगाना:

१. माटोको नमुना लिने ठाउँको विवरण:

जिल्ला मा.न.पा/उ.मा.न.पा/न.पा./गा.पा. वडा नं.
टोल

२. जग्गाको विवरण:

३. लगाउने वाली:

४. सिंचाइको सुविधा: सिंचित/ असिंचित

५. पानीको निकास: पानी जम्ने/ पानी नजम्ने

६. माटोको रङ्ग:

रातो/कालो/ खैरो/ अन्य

गड्यौले मल उत्पादन प्रविधि

दिग्म्बर यादव
माटो विज्ञ

१. गड्यौले मल

गड्यौले मल भनेको प्राङ्गारिक फोहरलाई (सागसब्जी, घाँसपात, फलफूल आदिका फोहर) विषेश खालको गड्यौलाले खाएर पचाएर विष्टाको रूपमा फाल्ने कालो स-साना पोतेको दाना जस्तो "काष्ट" र यससंग गलेर सडेर बनेको कम्पोष्ट मलको समिश्रण नै गड्यौले मल भनिन्छ । यसरी गड्यौलालाई फोहर खूबाएर मल बनाउने प्रविधिलाई नै गड्यौले कम्पोष्टिङ्ग भनिन्छ । धेरै वर्ष पहिलेदेखि नै गड्यौलालाई कृत्रिम तरिकाले पाल्ने र त्यसको उपयोग गरि गड्यौले मल उत्पादन गर्ने काम भइरहेको छ । यसरी गड्यौला पालेर मल उत्पादन गर्ने कामलाई भर्मी कल्चर भनिन्छ । भारत लगायत अन्य मुलुकहरूमा भर्मी कल्चरको थालनी धेरै वर्ष पहिले देखि शुरू भएको हो । हाल नेपालमा पनि काठमाण्डौ लगायत देशका केहि शहरी तथा ग्रामीण क्षेत्रहरू र तराईका केही क्षेत्रहरूमा गड्यौले मल उत्पादन भइरहेको छ ।

गड्यौला विभिन्न प्रजातिका हुन्छन् र संसारमा करिब ४००० प्रजातिका गड्यौलाहरू पाइन्छन् । यी गड्यौलालाई दुई भागमा विभाजन गर्न सकिन्छ ।

(क) एफ्टोजेङ्क

यी प्रजातिको गड्यौला जमीनको भित्री भागमा पाइन्छ र माटो मात्र खाने गर्दछ । तसर्थ यी प्रजातिको गड्यौला भर्मी कल्चरमा प्रयोग गरिदैन । माटोमा देखिने जाति पनि गड्यौलाहरू छन् ती सबै यही प्रजातिका हुन् ।

(ख) इपीजेङ्क

यी प्रजातिको गड्यौला जमीनको सतहमा बस्छन् र जैविक पदार्थ मात्र खान्छन् । तसर्थ भर्मी कल्चरको लागि यही प्रजातिको गड्यौलाको प्रयोग गरिन्छ । भर्मी कल्चरको लागि प्रयोग हुने गड्यौलाहरू निम्न प्रकारका छन् ।

१. इस्निया फोइटिडा (*Eisenia foetida*)
२. युड्रिलस युजिनियल (*Eudrillus eugineal*)
३. पेरियोनक्स एक्स्क्यामेट्स (*Perionyx excavatus*)
४. लुब्रिकस रेबेलस (*Lumbricus rebellus*)
५. त्यामपिटो स्याउरिटी (*Lampito mauritii*)

इपीजेइक प्रजातिक गड्यौलाको विशेषताहरु :

यी प्रजातिका गड्यौलाहरु करिब २/३ ईन्च लामो, मसिनो, रातो र फुसो पहेलो रंग र शान्त स्वाभावको हुन्छ। यसको लागि १०°-३२° सेन्टिग्रेड तापकम तथा २०-६०% ओसिलोपना भएको छाँउ उपयुक्त हुन्छ। यसले जन्मिएको ४०-४५ दिनपछि सन्तान उत्पादन गर्न शुरु गर्दछ। गड्यौलामा अरु प्राणी जस्तै भालेपोथी छुट्टैदैन। एउटै गड्यौलामा भाले र पोथी अंगहरु हुन्छन् र संसर्ग पश्चात दुबैले फुल पार्छन्। संसर्ग भएपछि प्रत्येक २/३ दिनको बिचमा एउटा फुल (कोकोन) पार्छ। यो फुल पार्ने प्रक्रिया ४/६ हप्तासम्म लगातार चलिरहन्छ। एउटा अण्डाबाट ३-५ वटा बच्चा निस्कच्छ तर बाँच्चे प्रतिशत धेरै कम हुन्छ। यसको जीवन चक्र १५०-१८० दिनमा पुरा हुन्छ। एउटा वयस्क गड्यौलाको तौल १-१.५ ग्राम सम्म हुन्छ। उचित वातावरण, बासस्थान र खानाको राम्रो बन्दोबस्त भएमा एउटा वयस्क गड्यौलाले १ दिनमा सालखाला १-७ ग्राम खान्छ र ०.८-६ ग्राम सम्म मल उत्पादन गर्दछ। तसर्थ १ किलोग्राम गड्यौलाले प्रतिदिन करिब ०.८-६ के.जी सम्म मल उत्पादन गर्दछ।

२. गड्यौले मल उत्पादन गर्ने तरिका

२.१ स्थान

गड्यौले मल उत्पादन गर्न सबभन्दा पहिले गड्यौला पाल्नको लागि स्थानको व्यवस्था हुनुपर्दछ। गड्यौलालाई घर भित्र वा खुल्ला ठाँउ दुबैमा पाल्न सकिन्छ। घर भित्र गड्यौला पाल्दा कुनै पनि भाँडा जस्तै कठको बाक्स, बाँसको टोकरी, बाटा, सिमेन्टको टप, डालो आदीमा प्रयोग गर्न सकिन्छ। गड्यौला पाल्ने भाँडा विभिन्न आकार र क्षमताको भएतापनि भाँडाको चौडाई/उचाई १/१ फिट भएको र पिधँमा पानी चुहिने व्यवस्था भएको हुनुपर्दछ। घर बाहिर खुल्ला ठाँउमा गड्यौला पाल्दा छाँया भएको ठाँउ वा छानाको व्यवस्था भएको ठाँउको प्रयोग गर्न सकिन्छ। व्यवसायिक रूपमा गड्यौले मल उत्पादन गर्ने पानीको निकासा भएको करिब ३ फिट लम्बाई, २ फिट चौडाई र १.५ फिट उचाई भएको टंचाइको व्यवस्था गर्नुपर्दछ।

२.२ ओच्च्यानको व्यवस्था

गड्यौला पाल्ने भाँडामा ओच्च्यानको व्यवस्था हुनुपर्दछ। ओच्च्यान वा सोत्तरको लागि ३/४ ईन्च जति बाक्सो जुट, पराल, नरिवलको जट्टा, सुतीको कपडा, कठको धूलो जस्ता बस्तुको प्रयोग गरि नरम ओच्च्यान लगाई दिनु पर्दछ।

२.३ गोबर/पुरानो मलको प्रयोग

गोबर अथवा पुरानो मल २/३ मुट्ठी छर्की दिनु पर्दछ। गोबर शिशु गड्यौलाको आहारा हो भने पुरानो मलमा भएको सुक्ष्म जिवाणुले फोहरलाई छिटो कुहाउन सहयोग गर्दछ।

२.४ चिक्षान बनाउने

ओच्छ्यान वा सोत्तर र गोवरलाई पानीले राम्ररी भिजाउनु पर्दछ । सुख्खा वा बढी पानी भएको ठाउँमा गड्यौला बाँच सक्दैन । बढी पानी भएको खण्डमा गड्यौला पानीमा डुबेर मर्न सक्दै किनभने गड्यौलाले आफ्नो छलाबाट सास फेर्दछ । बढी सुख्खा भएमा पनि गड्यौला सुकेर मर्न सक्दै किनकि गड्यौलाको शरिरमा लगभग ८०% पानी हुन्छ ।

२.५ जैविक फोहर राख्ने

यसरी बनाएको ओच्छ्यान वा सोत्तर माथि एक हात उचाई सम्म जैविक फोहर हालु पर्दछ । एक हात उचाई भन्दा बढी फोहर हालु हुँदैन । बढी फोहर हात्ता फोहर कुहिने क्रममा तापक्रम बढ्न गई गड्यौला उक्त फोहरमा जान सक्दैन र मल बन्न पनि ढिलो हुन्छ । गड्यौलालाई जैविक फोहर हालु भन्दा पहिले फोहरलाई केहि दिन त्यसै बाहिर राखिं अलिकर्ति कुहाउने र पानीको मात्रा कम हुन दिई प्रयोग गर्दा गड्यौला मर्ने खतरा कम हुन्छ । सबैभन्दा राम्रो जैविक फोहरलाई २ हप्ता जस्ति कुहाएर फोहर गड्यौलालाई प्रयोग गर्दा राम्रो हुन्छ ।

फोहर भित्रको वातावरण ठिक छ कि छैन भनि जाँच्नको लागि थोरै गड्यौला र मल एक छेउमा राखिदिने, यदि वातावरण अनुकूल भएमा १०/१५ मिनेटमा गड्यौला फोहर भित्र जान्छ । यदि गड्यौला भित्र गएन भने त्यस भित्रको वातावरण गड्यौलाको लागि अनुकूल नभएको कुरा बुझ सकिन्दै र त्यस फोहरलाई प्रयोग नगरि केहि दिन त्यसै राखिखेड्नु पर्दछ ।


२.६ भर्मी कल्चरमा इसिनया फोइटिडाको (*Eisenia foetida*) प्रयोग

इसिनया फोइटिडा भर्मी कल्चरको लागि सबैभन्दा बढी प्रयोग हुने प्रजातिको गड्यौला हो । यो प्रजातिको गड्यौला अरु प्रजातिको गड्यौलाहरू भन्दा छिटो खाना खाने, पाचन छिटो गर्ने क्षमता भएको र छिटो मल उत्पादन गर्ने भएकोले भर्मी कल्चरमा यस जातिको बढी प्रयोग भएको देखिन्दै । १० फिट लम्बाई र १ हात उचाई भएको भर्मी कम्पोष्टको बेडमा औसत ४०० देखि ५०० केजी फोहर हुन्छ । उक्त फोहरलाई ४०-५० दिनमा गड्यौलालाई खुवाउनु छ भने करिब ५ किलो गड्यौला चाहिन्दै । थोरै गड्यौला भयो भने मल बन्न धेरै समय लाग्दै र धेरै गड्यौला भयो भने पनि विशेष केहि फाईदा हुँदैन ।

२.७ छोप्नेको व्यवस्था गर्ने

गड्यौला राखी सकेपछि जुटको बोरा वा परालले छोप्ने व्यवस्था मिलाउनु पर्दछ । गड्यौला छोडेपछि मसिनो गरि क्रटेको जैविक फोहरले करिब ४ ईन्च बाकलो गरि छोपी दिनु पर्दछ । गड्यौलाले खाने क्रम बेडमा गर्दछ भने क्राष्टिङ्ग बेडको माथिल्लो सतहमा आएर गर्दछ । साथै गड्यौला अध्यारोमा मात्र बस्ने हुँदा प्रकाश छिरेमा वा उज्यालो भएमा बाहिर आउदैन । तसर्थ भर्मी कल्चर गरेको भाँडा छोपिदिनाले गड्यौला त्यहि फोहरमा रहेर लगातार खान पाउँछ र माथि आएर मल उत्पादन वा क्राष्टिङ्ग गर्दछ ।

घरेलु स्तरमा गड्यौले मल बनाउने तरिका




गड्यौला पाल डालो वा पिंधमा प्वाल पारेको प्लाष्टिकको बाटा उपयुक्त हुन्छ ।

गड्यौलाको लागि नरिवलका जटा, पराल वा कागजको टुक्रा जस्ता हलुका खस्तो पदार्थको करिव २ इन्चको ओछ्यान बनाएर त्यसमाथि माटो, कम्पोष्ट वा काठको धूलो छर्ने ।



आवश्यक संख्यामा कम्पोष्ट बनाउने विशेष प्रकारको गड्यौला राख्ने ।



दैनिक रूपमा भान्डाको फोहर (तरकारी, खानेकुरा, चिपापति आदि) लाई स-साना टुक्रा बनाइ गड्यौलाको भाँडामा राखि भिजेको बोराले छोप्ने ।




गड्यौलाले फोहर खाई उत्पादन गरेको मल ३-४ महिनामा सङ्कलन गर्ने ।




सङ्कलित मलमा अलिकति गोबरको झोल राखी २ देखि ३ हप्तासम्म ओसिलो ठाउँमा राख्ने । त्यसपछि गड्यौला छुट्याइ मललाई बिस्तवामा प्रयोग गर्ने ।


ब्यावसायिक स्तरमा गड्यौले मल बनाउने तरिका



फोहरको संकलन तथा गर्भीकरण गर्ने ।



प्रोहरलाई स साला दुन्ग व्हाई C:N को अनुपात निलाउने ।



विंगेड तरिकाबाट आई कुहिएको कम्पोस्ट बनाउने ।



सुलगा द्याइकीमा कृहिएको फोहर र गड्यौला राख्ना



द्याइकीमो नियाण गर्ने



द्याइकीमा विष्ट्रीना र फोहर राख्ने ।



गड्यौला राख्ने ।



नमिका रूपमा थर्मो फोहर द्याइकीमीको रूपली भएको भागमा शर्दै जाने ।



गड्यौले भलमा रहेको पुलावाट शिशु गड्यौला उत्पादन गर्ने ।



गड्यौला र गड्यौले भए खुट्टाउने ।



गड्यौले मल धाल्ने र पाकेट गर्ने ।

विरुद्धामा भलयो प्रयोग गर्ने ।



३. गद्यौले मल संकलन गर्ने तरिका

गद्यौलाले फोहर खाएर दिसा गर्दछ र त्यो दिसा नै गद्यौले मल हो । सामान्यतया गद्यौला पालेको ३/४ महिना पछि यस्तो मल संकलन गर्न सकिन्छ । भर्वर निकलेको मल कलो, चिप्लो खालको र सानो पोतेको दाना जस्तो देखिन्छ । गद्यौले मल दुई तरिकाबाट संकलन गर्न सकिन्छ ।

(क) घोप्ट्याउने र छुट्याउने तरिका

मल संकलन गर्न बेला सबैभन्दा पहिले ढकनी हटाएर सतहको खानेकुरा सबै निकाल्नु पर्दछ । खानेकुरा सबै भिन्निस्तकेपछि प्लाष्टिक वा कपडा वा कागज केही बिछ्याई त्यस माथि भाँडामा भएको गद्यौला सहितको मल घोप्ट्याउने र त्यसलाई चुली पारेर थुपार्नु पर्दछ । थुप्रोलाई ५ मिनेट जति प्रकाशमा त्यसै छोड्ने जसले गर्दा गद्यौला तल्लो भागमा जम्मा हुन जान्छ । माथिबाट मल अंजुलीले भिक्केर एउटा अलग भाँडामा राख्न सकिन्छ । यसरी मल सबै भिक्कै जाने र अन्तमा गद्यौलाको भुप्पा मात्र भएको थुप्रो बाँकी रहन्छ । गद्यौलालाई पहिले जस्तै गरि भाँडामा राख्नी पाल्न सकिन्छ ।

(ख) गद्यौला आफै छुट्टिने तरिका

मथि लेखिए जस्तै ढकनी हटाएर सतहको खानेकुरा सबै पन्छाउने । त्यसपछि गद्यौला सहितको मल भाँडाको एक छेउबाट सारेर अर्कोतिर थुपाने र बाँकी भाग खाली गर्नु पर्दछ । खाली ठाउँमा पुरानो वा नयाँ बिछ्यौना राख्नेर त्यसमाथि गोबर र जैविक फोहर मिसाई एक हात उचाई सम्म राख्नु पर्दछ । पुरानो थुप्रोमा खानेकुरा नपाएर गद्यौलाहरू नयाँ थुप्रोतिर आँउदछ । १०/१५ दिनपछि पुरानो थुप्रोतिर मल मात्र बाँकी रहन्छ । त्यसपछि मल भिक्केर गद्यौलाको फुल (कोकोन) बाट बच्चा निकाल्न अर्को भाँडामा संकलन गर्नु पर्दछ । मल तयार भएको १-२ महिना पछि मात्र प्रयोग गरेमा गद्यौलाको कोकोन बाट बच्चा गद्यौला संकलन गरि फाईदा लिन सकिन्छ ।

४. मलबाट बच्चा निकाल्ने तरिका

गद्यौलाको मलसाग थुप्रे गद्यौलाहरू र कोकोनहरू हुन्छन् । तसर्थ मल तुरून्तै प्रयोग गर्नु हुँदैन किन्तु यस प्रविधिमा गद्यौलाहरूको उत्पादन र वृद्धि गर्न उत्तिकै आवश्यक भएकोले संकलित मललाई एउटा अलग्गे भाँडामा राख्नु पर्दछ । ४-६ हप्ता भित्र कोकोन बाट बच्चा गद्यौला निस्कन थाल्दछ र शिशु गद्यौलाहरू ढुला भइसकेका हुन्छन् । अब यी गद्यौलाहरूलाई छानेर मल प्रयोग गर्न सकिन्छ ।

५. गद्यौला पालनमा ध्यान दिनुपर्ने कुराहरू

- (क) अमिलो प्रजातिको फलहरू राख्नु हुँदैन ।
- (ख) कमिला (रातो कमिला) गद्यौलाको शत्रु भएकोले भरसक गुलियो खानेकुरा राख्नु हुँदैन ।
- (ग) मासु/माछाजन्य खानेकुरा वा तिनबाट निस्किएको फोहर प्रयोग गर्नु हुँदैन ।
- (घ) तेलजन्य खानेकुरा प्रयोग गर्नु हुँदैन ।
- (ङ) फोहर हाल्दा सकेसम्म टुक्राएर वा काटेर प्रयोग गर्नुपर्दछ ।
- (च) गद्यौलाहरू धेरै सुख्खा वा धेरै चिस्पान भएको ठाउँमा वस्न नसक्ने भएकोले सकेसम्म ओसिलो हुने गरी फोहोर राख्नु पर्दछ ।
- (छ) गद्यौला १०-३२ डिग्री सेल्सियस भएको तापक्रममा मात्र वस्न सक्ने भएकोले तापक्रमको विशेष रखालव्याल राख्नु पर्दछ ।
- (ज) मुसा, छेपारो, कमिला, पाल्तु जनावरबाट गद्यौलालाई नोक्सान गर्ने भएको हुँदा त्यसबाट बचाउनु पर्दछ ।

६. गद्यौले मलका पताईद्याहरू

भर्मी कम्पोस्टिङ् गर्दा फोहरमा भएको पौधिक तत्व ५-१०% मात्र गद्यौलाले लिन्छ वाँकि सबै काष्ट (गद्यौले मल) संग निस्कन्छ । तसर्थ मलमा ८०-८५% खाद्य तत्वले भरिपूर्ण हुन्छ । साथै मलनासित एक प्रकरको चिल्लो म्यूक्स पनि निस्कन्छ जसमा असंख्य लाभदायिक सूक्ष्म जिवाणु हुन्छ । यसरी मलमा भएको सबै प्रकारको खाद्यतत्व र म्यूक्सले गर्दा गद्यौले मल माटो र बोटविरुवाको लागि ज्यादै उपयोगि हुन्छ । गद्यौले मल दानेदार (सानो पोतेको दाना जस्तै) कालो रंगको नरम हुन्छ । यो मल गन्ध रहित हुन्छ । गद्यौले मलमा भएको म्यूक्सले माटोमा हावाको आगमन र पानी सोस्ने शक्ति बढाइदिन्छ । कडा खालको माटोलाई हलुका बनाई हावाको आगमनमा सहयोग गर्दछ । गद्यौले मलको ओसिलोपना २०-३०% हुन्छ । यसले माटोमा सुक्ष्म जिवाणुको गतिविधि बढाई बोटविरुवालाई आवश्यक खाद्यतत्व लिन सहयोग गर्दछ । यस मलमा करिव १.७५ देखि २.५० प्रतिशत नाईट्रोजन, १.५० देखि २.०० प्रतिशत फोस्फरस र १.२५ देखि १.७५ प्रतिशत पोटासियम हुन्छ । यतिमात्र नभई बिरुवालाई चाहिने अन्य धेरै खाद्य तत्वहरू र लाभदायक रसायनहरू पनि पाइन्छ ।

कृषि उत्पादनमा मानव मलमुत्रको प्रयोग

डा. जनार्दन खड्का ।
बरिष्ठ माटो विज्ञ ।

वातावरणमैत्री फोहर व्यवस्थापन अहिले नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूको लागि ढूलो चुनौती बनेको छ । दिनदिनै उत्पादन हुने फोहर एवम् मानव मलमुत्र जयाभावी मिल्काउने प्रवृत्तिको करण स्वच्छ पानीको श्रोत प्रदुषण हुने क्रम बढदो छ । सतही र भूमिगत पानीका श्रोतहरू जस्तै खोला, नदी, झार, द्युमुखेल, कुआ, दुगेधारा, पोखरी आदिमा प्रदुषणको करण भाडापरावाला, आउ, हैजा, टाइफाइड जस्ता पानीजन्य रोगको प्रकोप बढाइरहेको छ । यस्ता रोगको करण मात्रै वर्षेनी विश्वमा लाखौं बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक छ । त्यसो त त्यस्ता प्रदुषणलाई कम गर्न चर्पी, ढल निकास, फोहरपानी प्रशोधनशाला, स्यानिटरी ल्याण्डफिल्ड जस्ता प्रविधिको विकास नभएको होइन । तर आर्थिक लगायतका विविध समस्याका करण फोहरपानी उत्पादनको बढावे परिमाणलाई पूर्णतः व्यवस्थापन गर्न सकिरहेको छैन । तसर्थ फोहरको उत्पादन मै कमि ल्याउने, उत्पादन तहमै व्यवस्थापन गर्ने वा फोहरलाई श्रोतको रूपमा पुनर्प्रयोग गर्नु नै सरल र उत्तम उपाय हो ।

प्रदुषणको प्रभाव पानी वा वातावरणमा मात्र देखिएको छैन बरू देशको आर्थिक मेरुदण्ड मानिएको कृषिलाई समेत यसले गाँजन थालेको छ । प्राणि जगत र वनस्पती जगत शृष्टि चक्रका अभिन्न अंग हुन । बोट विरुवाले माटोमा रहेको खाद्य तत्व लिएर आफ्नो जीवन चक्र पुरा गर्दछ र यसबाट उत्पादित वस्तु प्राणी जगतले उपयोग गरी विसित वस्तु माटोमा मिल्दछ । यो चक्रलाई जिवन्त बनाई राख्न बोट विरुवाले जति मात्रामा माटोबाट खाद्य तत्व उपयोग गर्दछ त्यति नै मात्रामा प्राणी जगतबाट विसर्जित वस्तु माटोमा उपयोग हुन जस्ती छ । कृषि प्रणालीमा भइरहेको रसायनिक मल र विषादीको अत्याधिक एवम् निरन्तर प्रयोगले एकातिर माटोको उर्वराशक्तिमा उल्लेख्य छास आएको छ भने अर्कोतिर मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव देखिन थालेको छ । यद्यपि रसायनिक मल र विषादीको सट्टा प्रांगारिक मल र किटनाशक औषधीको प्रयोगलाई बढावा दिएर यी समस्यालाई सुल्भकाउन नसकिने भने होइन । त्यसैले कृषक समुदायले माटोको उर्वरापन कायम राख्न मलखाद व्यवस्थापन गर्दै आएका छन् । मलखाद व्यवस्थापनमा गाई वस्तुबाट विसर्जित वस्तु गोबर मल र बोट विरुवाका बाँकी भाग भारपात आदी कुहाएर बनाएको कम्पोष्ट मल प्रयोग गर्दै आए पनि मानव विसर्जित दिशा पिसावको प्रयोग विरलै भएको छ तर दिशा पिसावमा बोट विरुवालाई चाहिने खाद्य तत्व राम्रो मात्रामा पाइन्छ ।

नेपाल जस्तो कृषि अर्थतन्त्र र जलश्रोतको असिमित संभावना रहेको देशमा कृषि र जल क्षेत्रलाई सुरक्षित राख्न र प्रदूषित हुनवाट जोगाउन एक दीगो विकल्पको आवश्यकता पर्दछ । यसको लागि मलचर्पी (EcoSan) एक रास्तो विकल्प हुन सक्छ ।

मलचर्पी वातावरण मैत्री शौचालय हो । मानिसको पिसावमा विरुद्धालाई चाहिने खनिज पदार्थ जस्तै नाइट्रोजन, फस्फोरस र पोटास (NPK) प्रशस्त मात्रामा पाइन्छ भने दिसामा थोरै मात्रामा पाइन्छ । मानिसको पिसावमा $0.8:0.12:0.26\%$ र दिसामा $0.13:0.32:0.04\%$ सम्म नाइट्रोजन, फोस्फोरस र पोटास पाइन्छ । यी मात्राहरू मानीसको उमेर, अवस्था र खानपानमा भर पर्दछ । एउटा बयस्क व्यक्तिले एक वर्षमा सरदर ५५० लिटर पिसाव फर्दछ । जसमा ४ के.जी. नाइट्रोजन, ४०० ग्राम फस्फोरस र १ के.जी.पोटास हुन्छ । एक व्यक्तिको वार्षिक पिसाव संकलनवाट एक रोपनी जग्गामा बाली फलाउन पुग्दछ र वार्षिक खाना पुग्दछ । त्यस्तै एक व्यक्तिले वार्षिक करिब ५५ के.जी. दिसा गर्दछ । जसमा १३० ग्राम नाइट्रोजन ३८८ ग्राम फोस्फोरस र ४०७ ग्राम पोटास तत्व हुन्छ ।

यस बाहेक दिसामा प्रशस्त प्राङ्गनीक पदार्थ हुने भएकोले माटोको बनोट सुधार्छ । पिसावबाट पाइने तत्वहरू रासायनिक मलमा जस्तै विरुद्धाले सजिलै प्राप्त गर्न सक्छ भने मानव मलबाट प्राप्त हुने खाद्य तत्व विरुद्धाले विस्तौरै लिन्छ । तर दिसालाई प्रयोग गर्नु अगाडी रास्री कुहाएर मात्र प्रयोग गर्नु पर्दछ किन कि स्वास्थ्यको लागि हानिकरक किटाणु भने दिसामा करोडौको संख्यामा हुन्छ । यसको बँजोमा पिसावमा किटाणुको संख्या नगर्य हुन्छ । यसकारण मानव मलमुत्रलाई छुट्टाद्युट्टै संकलन गरेर मलको रूपमा प्रयोग वातावरणीय र आर्थिक दृष्टिकोणले लाभदायिक छ । यिनै अवधारणामा मलचर्पीको विकास भएको हो । मलचर्पी अहिले प्रचलनमा आइरहेको चर्पी भन्च फरक किसिमको हुन्छ । यसमा दिसा र पिसावलाई अलग अलग संकलन गरी मलको रूपमा प्रयोग गरिन्छ । यसको लागि मलचर्पीमा दिसा र पिसाव छुट्टिट्ने व्यवस्था भएको भिन्नै प्रकारको प्यान प्रयोग गरिन्छ । मुख्यतया: मलचर्पी दुई प्रकारको हुन्छ-सुख्खा मलचर्पी र चिसो मलचर्पी ।

चिसो मलचर्पी भनेको पिसावलाई अलग संकलन गर्ने व्यवस्था सहितको सुलभ चर्पीलाई चिसो मलचर्पी भनिन्छ ।

सुख्खा मलचर्पी भनेको दिसा गरिसकेपछि पानी हालिदैन, दिसा परवाल्न मात्रै पानीको प्रयोग गरिन्छ । यसमा दिसा गरिसकेपछि खरानी वा भुस हाल्ने गरिन्छ । सुख्खा मलचर्पीमा दिसा धुनको लागि अलगै स्थानको व्यवस्था गरिएको हुन्छ । मलचर्पीमा दिसा परवाल्न निस्किने फोहरपानी पाइप मार्फत् गिट्टी, बालुवाले भरिएको सोकपिटबाट छानिएर जमीन मुनी जान्छ ।

मलचर्पीको प्रयोग

अहिले अधिकांश बन्दै गरेको मलचर्पीको डिजाइनमा दिसा संकलनको लागि दुईवटा वरावर क्षमताको ईटाको चारपाटे ट्याइड्वी हुन्छ भने पिसावको लागि थ्रुटै प्लाष्टिकको ड्रम प्रयोग गरिन्छ । यसरी बनाइएको एउटा ट्याइडकी भर्न सामान्यतया ५/६ जनाको परिवारलाई ६/७ महिना लाग्दछ । एउटा ट्याइडकी भरिसकेपछि अर्को ट्याइडकी प्रयोग गरिन्छ र भरिएको ट्याइडकीलाई त्यतिकै छोडिन्छ । त्यसपछि अर्को ट्याइडकी पनि अर्को छ महिनामा भरिन्छ । यतिन्जेल पहिलो ट्याइडकीको दिसा मलमा परिणत भइसकेको हुन्छ र हेर्वा फुरफुराउद्यो माटो जस्तै देखिन्छ । यस मलमा दिसामा हुने हानीकारक किटाणुहरू नष्ट भइसकेको हुन्छ । यसरी तयार भएको मललाई ट्याइडकीमा राखिएको प्वालबाट निकालिन्छ र खेतबारीमा प्रयोग गरिन्छ । पिसाब प्रयोग गर्न दिसालाई जस्तो लामो समयको आवश्यकता पर्दैन ।

पिसाब संकलन र प्रयोग

पानी र दिसा संग नभिरिएको पिसाबलाई प्लास्टिकको ट्याकीमा जम्मा गरिन्छ । जम्मा भएको पिसाबलाई हाँवा नछिर्ने गरि हप्ता दिन सम्म प्लास्टिकको ट्याकीमा बन्द गरी राख्दा यसमा छारपन बढेर न्यून संख्यामा रहेका जीवाणुहरू निरकृत वा नष्ट हुन्छ । तर सामान्यतया सुरक्षित प्रयोगको लागि बन्द प्लाष्टिकको भाडालाई एक महिना सम्म राखिन्छ । यसरी तयार भएको पिसाब खेत बारीमा प्रयोग गर्न सकिन्छ ।



पिसाबको प्रयोग गर्दा बालीको अवस्था अनुसार एक देखि तीन चार भाग पानी मिसाई सकेस्मम विहान वा बेलुकी पारी प्रयोग गर्नु पर्दछ । कलिलो बिस्त्रावको लागि तीन चार भाग पानी राख्नु पर्दछ भने ठूलो र दरो बालीको लागि कम पानी प्रयोग गर्न सकिन्छ । प्रयोग गर्दा जमिनमा हल्कुक्का कुलेसो बनाई पानी र पिसाब मिसाई कुलेसोमा हाल्नु पर्दछ । मानव पिसाबलाई गहुत जस्तो छर्कन हुँदैन । सैदैब माटोमा प्रयोग गरी हल्कुका माटोले छोप्नु पर्दछ । साथै पिसाबलाई घरेलु कम्पोष्टमा पनि प्रयोग गर्न सकिन्छ । यस्ने कम्पोष्टमा खनिज तत्वको मात्रा बढाउनुका साथै चाढो कुहाउन पनि मद्दत गर्दछ ।

बायो फर्टिलाईजर (जिवाणु मल) एक परिचय

बायुमण्डलको ७९ प्रतिशत भाग नाइट्रोजन ले ओगटेको हुन्छ । बायुमण्डलमा यसि प्रचुर मात्रामा नाइट्रोजन भए पनि यो बिरुवाले सोभै लिन सक्दैन । तर बिरुवाको एउटा समुह, जसलाई हामी कोशेबाली भनेर चिन्छौं, मा यस्तो क्षमता हुन्छ जसले हावामा भएको नाइट्रोजन लाई एक किसिमको जिवाणुको सहायताले प्रयोग गर्न सक्छन् ।

कोशे बालीले हावावाट जम्मा गरेको नाइट्रोजन को केही भाग आफूले उपभोग गर्दछन् भने केहि भाग माटोमा जम्मा गर्दछन् जुन पछि लगाउने बालीले प्राप्त गर्दछ । यसको साथै कोशे वालीको जरा अन्न बालीको तुलनामा बढी गहिरो सम्म जाने हुदा, अन्न बाली ले लिन नसक्ने तल्लो तहको खाद्यतत्व पनि कोशेबालीले तानेर माथिल्लो तहमा ल्याई माटो मलिलो बनाई दिन्छ । केही कोशेबालीहरूले हावाबाट जम्मा गर्ने नाइट्रोजन को मात्रा तल दिइएको छ ।

- जिवाणु ५८% नाइट्रोजन विद्युतान्वयन छ । तर यसि यो तत्त्व समावेश नहो यसले तर्फाले विश्वासान्वयन विवरणाको अवधारणा द्दे ।
- विवरणीक, हालाल्लो भएको नाइट्रोजन विवरणाले लिन तर्फे अवधारणा द्दे ।
- नाइट्रोजन कोशेबाली बिरुवा प्राप्तीलाई हुन्छ । तर यसको उद्देश्य र उद्देश्य सोखाका हुन्ने बास्तु ।
- जिवाणु यसको नाइट्रोजन कोश ने विश्वासान्वयन समाविहीन यसको बनाईन्छ ।
- जिवाणु यसको नाइट्रोजन कोश ने विश्वासान्वयन समाविहीन यसको बनाईन्छ ।



बालीको नाम	नाइट्रोजन स्थिरिकरण के.जी.। हे.
गहत	४५-५२
केराउ	५२-७७
भट्टमास	६०-१६८
चना	१०३
बोडी	७३-३५४
सिमी	४०-५०
मसुरो	८८-११४
अरहर	१६८-२८०

बायो फर्टिलाईजर/ जिवाणु मलका प्रकारहरू


१. प्रभावकारी सुक्ष्म जीवाणु: यो विभिन्न सुक्ष्म जीवाणुको मिश्रण हो । यसको प्रयोग कम्पोट मल तयार गर्ने जोरनको रूपमा प्रयोग गरिन्छ । यसको प्रयोग बाट मल छिटो तयार हुनुको साथै उत्पादीत मलले बाली बिरुवाको बृद्धी बिकासमा पनि सकारात्मक भुमिका खेल्ने कुरा यसको प्रयोग गर्ने कृषकहरू बताउँछन् ।

२. राईजोबियम: कोशेवालीले राईजोबियम नामक ब्याकटेरियाको सहायता बाट नाइट्रोजन जम्मा गर्दछ । पहिले कोशे बाली लगाउने ठाउंमा यि जिवाणुहरू माटो मैं हुन्छन् तर नयां ठाउंमा कोशे बाली लगाउदा यि जिवाणु मलले बीउ उपचार गरी लगाउदा बढी फायदा हुन्छ ।
३. एजोटोब्याक्टर: यो एक किसिमको ब्याकटेरिया हो । पाकेको कम्पोस्टमा यसको प्रयोग गर्दा यसको सँख्या छिटै बढ्दछ र कम्पोस्ट सँगै मिसाइ २ हप्ता जती राखी माटोमा प्रयोग गर्दा यसले स्वतन्त्र रूपमा नाइट्रोजन स्थिरीकरण गरी नाइट्रोजन मलको २० प्रतिसत सम्म कटौती गर्न सकिन्छ । नाइट्रोजन स्थिरीकरण सँगै यसले बोट बिरुवाको बृद्धीवर्दक तथा रोग निरोधक रसायन पनि उत्पादन गरी उत्पादन बढाउँछ । यसको प्रयोग बाट १० देखि २० प्रतिसत सम्म बाली उत्पादन बढ्ने रिपोर्ट छ । यसको प्रयोग बीउ सँग मिसाएर वा बिरुवा रोप्नु अघि यसको भोलमा जरा डुबाएर पनि रोप्न सकिन्छ ।
४. फोस्फोब्याक्टेरिया: यो एक किसिमको ब्याकटेरिया हो । यसले माटोमा रहेको अघुलनसिल फस्फोरसलाई घुलनसिल बनाई बिरुवालाई उपलब्ध गराउँछ । यो बजारमा बिभिन्न नामले उपलब्ध छ । यसको प्रयोग बाट फस्फोरस मलको १५ देखि २५ प्रतिसत सम्म कटौती गर्न सकिन्छ । यसको प्रयोग पनि एजोटोब्याक्टर जस्तै गर्न सकिन्छ ।
५. ट्राईकोडर्मा: यो एक किसिमको दुसी हो । यसले नर्सरी ब्याडमा लाग्ने बिरुवा ढल्ने तथा जरा चुहिने रोग नियन्त्रण गर्न मद्दत गर्दछ । गोठेमल/कम्पोस्टमा यो जीवाणुको छिटो बिकास हुन्छ । तसर्थ कम्पोस्ट मलमा यो जीवाणु मिसाएर प्रयोग गर्दा बिभिन्न रोग नियन्त्रण हुने भएकोले जैविक रोग नियन्त्रण तथा प्राँगारिक खेतीमा यो निकै उपयोगि हुन्छ ।

जिवाणु मल बीउ उपचार गर्नको लागि १ लिटर पानीमा १० ग्राम चिनि वा सख्खर राम्रो संग घुल्ने गरी उमाल्नु पर्दछ र उक्त घोल सेलाए पछि १ प्याकेट (२०० ग्राम) जिवाणु मल राख्नु पर्दछ । त्यसपछि जिवाणु मलको घोललाई बीउमा छरी राम्ररी मिलाउनु पर्दछ । जीवाणु मल र बीउ मिसाउँदा जीवाणु मल सबै बीउको सतहमा लाग्ने तर अधिक भोल (चुहिने किसिमले) नरहने गरी मिसाउनु पर्दछ । यसो गर्दा जिवाणुमल बीउको सतहमा टाँसिएर रहन्छन् । यसरी उपचारित बीउलाई केही बेर छायांमा सुकाइन्छ र बारीमा रोप्न तयार हुन्छ । जिवाणु मलले उपचार गरेको बीउलाई विषादीले उपचार गर्नु हुदैन ।

गोठे मल ब्यबस्थापन

गाईवस्तुको मलमूत्र, घाँसपातका अवशेषहरू र सोतरलाई गोठको नजिकै राखेर तयार पारिएको मललाई गोठेमल भनिन्छ । नेपालको कतिपय ठाउँहरूमा सोतर तथा घाँसपात प्रशस्त नपाइने हुँदा गाईमैसीबाट निरस्करने गोबर र मूत्रबाट मात्र पनि मल बनाइएको पाइन्छ भने प्रशस्त स्याउला, सोतर पाईने ठाउँमा स्याउला सोतर समेत एकै ठाउँमा बिघटन गराई मल तयार गरिन्छ । जे होस गाई बस्तुको गोबर, मुत्र तथा सोतर लाई मुख्य श्रोतको रूपमा लिएर सोतर स्याउला मिसाई वा नमिसाई गोठ नजीक तयार गरिएको मललाई गोठेमल भन्न सकिन्छ । यो नेपालमा प्रयोग गरिने मुख्य प्राङ्गारिक मल हो ।



एउटा गाई वा भैसीबाट प्राप्त हुने नाइट्रोजन मध्ये मूत्रमा गोबरको भन्दा भण्डै दुई गुणा हुन्छ । उदाहरणकालागि एउटा गाईलाई १०० भाग नाइट्रोजन खुवाइयो भने २० भाग रूपसाको शरीरको पोषणमा प्रयोग हुन्छ, ८० भाग मूत्र र गोबरबाट बाहिर निस्किन्छ । गोबर र पिसाबमा निस्क्ने ८० भागमध्ये ५२ भाग मूत्रमा र बाँकि २८ भाग गोबरमा रहन्छ ।

गोबर र मूत्रनै गोठेमलका प्राथमिक स्रोत भएकाले यिनको संरक्षणकोलागि ध्यान दिनुपर्दछ । गोबर मात्र होइन मूत्र पनि जोगाउनु पर्दछ । यसकोलागि मूत्र सोस्ने खालका सामग्रीहरू सोत्तरको रूपमा प्रयोग गर्नुपर्दछ । हाम्रो देशको परिप्रेक्ष्यमा हेर्दा गोठहरू राम्रोसँग तयार पारिएका हुँदैनन् । गोबरको प्रयोग गरेपनि मूत्र भूँझ्मा नै खेरजान्छ । तर खाद्यतत्वको रूपमा हेर्दा गोबर र मूत्रको बराबर महत्त्व हुन्छ । गोठेमल बनाउँदा गाईबस्तुको गोबर, मूत्र र सोत्तरलाई राम्रो र सुरक्षित तरिकाले विघटित गराउन जरूरी हुन्छ । यसकालागि गोठ तथा खाडलको राम्रो व्यवस्था हुनुपर्दछ । राम्रो गोठेमल बनाउनकोलागि निम्न कुराहस्ता ध्यान दिनु पर्दछ ।

- गाईबस्तुको मूत्र पूर्णरूपले सदुपयोग हुनुपर्दछ । यसकालागि अधिकतम् मात्रामा सोत्तरको व्यवस्था गर्नुपर्दछ । सोत्तर पर्याप्त नभए भकाराको नजिक मूत्र सड्कलन गर्न सानो खाडल वा टड्डी बनाइ कुलेसोद्वारा मूत्र सड्कलन गरी सिधै बिरुवामा प्रयोग गर्न पनि सकिन्छ । अथवा सड्कलित मूत्रलाई गोठेमलमा लगेर मिसाउन पनि सकिन्छ ।
- खाडल खन्न नमिल्ने अथवा नसक्ने अवस्थामा मललाई जमिनमै थुपारेर राख्न सकिन्छ । यसतो अवस्थामा मलको वरिपरि ढुङ्गाको पर्खाल वा काठपात र स्याउलाले बान पनि सकिन्छ । यसो गर्दा मललाई घाम-पानीबाट जोगाउन सकिन्छ । घाम पानीबाट मललाई जोगाउनु भनेको सब भन्दा महत्त्वपूर्ण कुरा हो ।
- मल राम्रोसँग विघटित नहुनु एउटा प्रमुख समस्या भएको हुँदा गोबरमललाई खाडल वा थुप्रोमा राम्रोसँग मिलाइ राख्नु पर्दछ ।



गोठेमल खेतबारीमा यासो समय सुकाउदा थोपक रात्र नास हुने हुँदा वो ज्ञान र्यान बरैरि छ । मल खेतबारीमा भनेको दिन जोतेर माटोमा मिलाउनु पर्दछ । यसि र्यसो भन्ने त्यक्कन्न भने एकै ठाउना शुभारेर काचो ज्ञाप्तिक वा माटोले छोपेर राख्नु पर्दछ ।

- खाडल या थुप्रोमा पानी अथवा भल पस्न दिनु हुँदैन ।
- खाडल वा थुप्रोमा गोठेमल थुपाई जानुपर्दछ । हरेक हप्ता चुली लागेको मललाई फिंजाएर मिलाउनु पर्दछ
- मललाई छानो दिएर घामपानीबाट जोगाउँदा राम्रो हुन्छ । छानो दिन नसक्ने अवस्थामा खाडल वा थुप्रो पुरै भरिए पछि सकेसम्म प्लास्टिक वा स्याउला वा भारपातले भए पनि मललाई छोपेर राख्नु अनिवार्य हुन्छ । गोठेमललाई पल्टाउन जरूरत पर्दैन ।
- हिउँद याममा प्रायः जसो कृषकहरूले बारीमा गोठ सार्ने गर्दछन् । गाईबस्तुलाई घाम तपाउन (न्यानो पार्न) र नल-पराल बारीमै खुवाउन यसो गरिन्छ । यसो गर्दा मल बढी सुकेर नोकसान हुन्छ । बढी मात्रामा सोत्तरको प्रयोग गरी मूत्र सोस्ने व्यवस्था मिलाई मललाई खाडलमा राख्नुपर्दछ । खाडलमा राख्न नसक्ने अवस्थामा भारपातले नै भए पनि मलको थुप्रोलाई छोप्नुपर्दछ वा माटोले चारैतिर लिपिदिन पनि सकिन्छ । थलो मल्दा, एकै ठाउँमा धेरै दिनसम्म पशुहरू राख्ना मलमूत्र राम्रो बितरण हुन पाउँदैन । एउटै गहामा पनि गाईमैसी बाँधेको ठाउँमा मल बढ्ता भएर उत्पादनमा असर पार्न सक्छ भने नबाँधेको ठाउँमा मल नपुग्ने हुन गई उत्पादन घट्न सक्छ । त्यस्तै, थलो मल्ने ठाउँमा खुम्रे कीराको समस्या पनि बढ्ता भएको पाइएको छ ।

गोठेमलको गुणस्तरमा असर पार्ने कुराहरू

- गाईमैसीको खानाको गुणस्तर : जस्तैः प्रोटिन बढी भएको दाना खुवाइएको छ भने मल-मूत्रमा नाइट्रोजनको मात्रा पनि बढी हुन्छ । त्यसो हुँदा कस्तिमा २५ प्रतिशत कोशेबालीको धाँस खुवाउनु राम्रो हुन्छ । त्यस्तै बाहै महिना हरियो धाँसको व्यवस्था मिलाउनु पर्दछ ।
- गाईमैसीको उमेर : बच्चा तथा ढूलो जनावरले पनि नाइट्रोजनको मात्रामा फरक पार्दछ ।
- जनावरहरूको प्रकार : जिति सानो जनावर भयो त्यसको



मलको गुणस्तर त्यतिनै राम्रो हुन्छ । जस्तै, भैसीको भन्दा भेडाको मल मलिलो हुन्छ भने भेडाको भन्दा खरायोको मल बढी मलिलो हुन्छ ।

- गाईभैसीको कामको प्रकृति : जस्तै दूध दिने अथवा काम गर्ने ।
- मल बनाउन प्रयोग गरिने सोतरको गुणस्तर : जस्तै दलहनबाली, अख्बालीहरू र विभिन्न प्रजातिका रुखका पातहरू ।

हरियो मल के हो ?


हरियो बोट बिरुवाहरू त्यही गहामा उमारेर फुल फुल्नु अगावै माटोमा पुरि कहाएर बनाउने वा वनस्पतिलाई बाहिरबाट ल्याई हरियो अवस्थामा नै गहामा पुरी कुहाएर बनाउने मललाई हरियो मल भनिन्छ । हरियो मलको प्रयोग दुई किसिमबाट गरेको पाईन्छ ।

स्थलगत हरियो मलको प्रयोग

यस तरिका अनुसार हलकै बद्धने खालको र माटोमा मिसाएपछि छिटो कुहिन सक्ने, खास गरेर दलहन जातिय वाली लाई हरियोमल प्रयोग गरिने जग्गामा लगाएर वनस्पतिक बृद्धि गराईन्छ र उचित अवस्थामा माटोमा मिसाइन्छ । यस विधि अनुसार हरियो मलको रूपमा प्रयोग गर्दा निम्न वालीहरूलाई उपयोगमा ल्याउन सकिन्छ ।

वाली	लगाउने समय	हरियो पदार्थमा नाइट्रोजन प्रतिशत	नाइट्रोजन स्थिकिरण कि.ग्रा. प्रति हेक्टर
दैंचा	वर्षा याम	०.४२-०.५३	७०-१००
सनई	वर्षा याम	०.६	७०
मुँग	वर्षा याम	०.५३	३५
बोडी	वर्षा याम	०.४९	५०
ज्वाइन्ट भेच	वर्षा याम	०.६	९०
बर्सिम	हिउंद याम	०.४३	५४

राइजोबियम जिवाणुले कोशेबालिको जरामा गिर्खा बनाई हावामा रहेको नाइट्रोजन स्थिरिकरण गरी बिरुवाले लिन सक्ने एमोनिया बनाई बिरुवा तथा माटोमा उपलब्ध गराउँछ ।



वाली प्रणाली अनुसार उपयुक्त समयमा जग्गा खाली हुने भएमा एकल वाली वा अन्य वाली लगाइ रहेको बेला अन्तरवालि, घुसुवा वाली आदिको रूपमा हरियोमल वाली को खेति गरि हरियो मल बनाउन सकिन्छ । एकल वाली लगाउने धान खेतमा स्थलगत हरियोमलको रूपमा ढैचा, सनई आदिको प्रयोग उपयुक्त हुन सक्छ तर सघन वाली प्रणाली जहां वर्षमा धान वाहेक अर्को एक अथवा दुई वाली लिने प्रचलन छ, त्यस्तो अवस्थामा वाली प्रणाली लाई सुहाउदो दुई वाली बिचको सानो अवधि लाई उपयोग गर्न गरि ढैचाको सटा मुँग लगाउन


बढि उपयुक्त हुनसक्छ । बर्षातको शुरू वा सो भन्दा अलिक अगाडि माटोमा भएको चिस्यानको उपयोग हुने गरि हरियोमल वाली को विउ छर्नु पर्छ र धान रोपाईको लागि जग्गा तयारी हुंदा कलिलो अवस्थाको वोट माटोमा मिलाइन्छ । हरियो मलको प्रयोजनको लागि विउ बाकलै गरी छर्नु पर्दछ । वाली अनुसार विउ दर फरक फरक हुन्छ । ढैचा को हकमा समान्यत ४० कि.ग्रा. प्रति हेक्टर सिफारिस गरेको पाइन्छ ।

बाहिरबाट ल्याई प्रयोग गरिने हरियो मल

यस तरिका अनुसार बाहिरबाट हरियै अवस्थामा ल्याएको विभिन्न विरुवाहरूको पात र हाँगा मलको रूपमा खेति गरिने जग्गामा खनजोत सहित माटोमा मिलाउने गरिन्छ । असुरो, तितेपाति, बनमारा, उतिस, सिरिस, एजोला आदिलाई यसरी प्रयोग गरि आएको पाइन्छ । यस तरिका अनुसार नेपालमा प्रयोग गर्न सकिने विभिन्न हरियोमल वाली र त्यसमा भएको खाधतत्वको मात्रा यस प्रकार छन् ।

हरियोमल वाली	नाईट्रोजन (%)	फस्फोरस (%)	पोटास (%)
तितेपाति (<i>Artemesia vulgaris</i>)	२.४	०.४२	४.९
असुरो (<i>Adhatoda vasica</i>)	४.३	०.८८	४.४९
बनमारा (<i>Eupatorium gladios</i>)	२.३५	०.७१	३.९८
झिपिल झिपिल (<i>Leucaena spp</i>)	२.०-४.३	०.२-०.४	१.३-४
एजोला (<i>Azolla spp</i>)	३.०-५.०	१.०	२.०-३.०
सिरिस (<i>Albizzia lebbek</i>)	२.१	०.६५	२.५९
तारामण्डल (<i>Helianthus annus</i>)	४.९६	०.८७	५.२३
खिर्चो (<i>Holarrhwa spp</i>)	२.८	०.७९	२.८९

Green Manure Crops



हरियोमल वाली कस्तो हुनु पर्दछ ?

- हलकै बढ्ने खालको,
- थोरै समयमा धेरै हरियो पदार्थ पाउने खालको,
- जमिनलाई चाँडै ढाक्ने खालको,
- कमलो,
- भारलाई उछिन्ने र भारको प्रकोप कम गराउने खालको,
- गहिरो जरा जाने खालको,
- वायुमण्डलीय नाईट्रोजन स्थिरिकृत गर्न सक्ने र
- विषम हावापानीमा पनि बढ्न सक्ने खालको हुनु पर्दछ ।

हरियोमल प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहर

- स्थलगत हरियो मलको रूपमा प्रयोग गरिने वाली गहिरो जरे वाली हुनु उपयुक्त हुन्छ ।
- वाली प्रणालीमा नै हरियो मल वाली समावेश गर्न राम्रो हुन्छ, तर हरियोमल भन्दा अन्य वाली बाट बढि फायदा हुने अवस्थामा बाहिरबाट ल्याई हरियो मल प्रयोग गरिदा लाभप्रद हुनसक्छ ।
- सिंचाई सुविधा नभएको अवस्थामा, जमिनमा उपयुक्त विस्यान भएको समयमा अथवा हलुका सिंचाई गरेर हरियो मल वाली लगाउनु पर्छ र प्रशस्त विस्यान भएको वेलामा मात्र हरियो मल माटोमा मिलाउनु पर्छ ।
- मुख्य वाली मा वानस्पतिक बृद्धि हुने अवस्था र बढि नाईट्रोजन चाहिने अवस्थामा कुहिने प्रकृया चालु रहने गरि हरियो मल माटोमा मिलाउनु त्यति उपयुक्त हुदैन, त्यस्तो अवस्था आईपरेमा बाहिर बाट नाईट्रोजन युक्त मल राख्नु पर्ने आवश्यक हुन्छ ।

हरियो मलको प्रयोगले के गर्दछ ?

- माटोमा प्रांगारिक पदार्थ थप्नु को साथै बिरुवालाई आवश्यक पर्ने सबै खाद्यतत्व उपलब्ध गराउछ ।
- माटोमा सूक्ष्मजैविक कृयाकलाप बढाइ उसको उत्पादन क्षमता बढाउछ ।
- भू-क्षय नियंत्रणमा सहयोग गर्दछ ।
- माटोबाट चुहिएर गएका खाद्यतत्वहरूको बचावट गर्दछ ।
- महगो रासायनिक मलको आवश्यकता कटौति गर्दछ ।
- सिमान्त भूमि तथा वाली चकमा खाली रहेको जग्गाको सदुपयोग गर्दछ ।
- दलहन जातीय हरियो मल भएमा हावाको नाईट्रोजनलाई माटोमा स्थिरिकरण गर्दछ ।
- माटोको भौतिक, रसायनिक र जैविक गुणमा सुधार ल्याउछ ।

नड्यौले मलमा भएको म्यूकसले गर्दा खुकुलो माटोको कणलाई जोडेर राख्न साथै चिम्टाईलो माटोलाई खुकुलो बनाउन सक्ने हुँदा माटोमा जैविक गतिविधि बढाउन मद्दत गर्दछ । भर्मा कम्पोष्ट माटोसंग मिलेर माटोमा पानी सोस्ने क्षमता बढाईदिन्छ । माटोमा पर्याप्त मात्रामा ओसिलोपन रहने हुँदा जैविक गतिविधि सुखारू रूपले संचालन हुन्छ ।


७. मलको प्रयोग

गहुँ, जौ, मकै, तोरी, चना र फापर जस्ता अङ्ग बालीको लागि प्रति हेक्टर २-३ मे. टन प्रयोग गर्न सकिन्छ । तरकारी बालीको लागि ३-५ टन प्रति हेक्टर र फलफुल बोटको लागि ५-१० केजी प्रति बोटका दरले प्रयोग गर्न सकिन्छ । करेसाबारी, घरेलु बगैचा तथा गमलामा १००-२०० केजी प्रति वर्ग किलोमिटरका दरले प्रयोग गर्न सकिन्छ । मलिलो माटो र सिंचित जग्गामा १-२ टन प्रति हेक्टर र सुख्खा जग्गाको लागि २-३ टन प्रति हेक्टरका दरले प्रयोग गर्न सकिन्छ ।

भकारो सुधार र पशु मुत्रको प्रयोग

१. पृष्ठभूमि:

गाईवस्तुको मलमूत्र, धाँसपातका अवशेषहरू र सोत्तरलाई गोठको नजिकै राखेर तयार पारिएको मललाई गोठेमल भनिन्छ । नेपालको कृतिपथ ठाउँहस्मा सोत्तर तथा धाँसपात प्रशस्त नपाइने हुँदा गाईमैसीबाट निस्कने गोबर र मूत्रबाट मात्र पनि मल बनाइएको पाइन्छ भने प्रशस्त स्याउला, सोतर पाईने ठाउँमा स्याउला सोतर समेत एकै ठाउँमा बिघटन गराई मल तयार गरिन्छ । जे होस गाई बस्तुको गोबर, मुत्र तथा सोतर लाई मुख्य श्रोतको रूपमा लिएर सोतर स्याउला मिसाई वा नमिसाई गोठ नजीक तयार गरिएको मललाई गोठेमल भन्न सकिन्छ । यो नेपालमा प्रयोग गरिने मुख्य प्राङ्गारिक मल हो ।



एउटा गाई वा मैसीबाट प्राप्त हुने नाइट्रोजन मध्ये मूत्रमा गोबरको भन्दा भण्डै दुई गुणा हुन्छ । उदाहरणकालागि एउटा गाईलाई १०० भाग नाइट्रोजन खुवाइयो भने २० भाग त्यसको शरीरको पोषणमा प्रयोग हुन्छ, ८० भाग मूत्र र गोबरबाट बाहिर तिरिक्न्छ । गोबर र पिसाबमा निस्क्यो ८० भागमध्ये ५२ भाग मूत्रमा र बाँकि २८ भाग गोबरमा रहन्छ ।

गोवर र मूत्रनै गोठेमलका प्राथमिक स्रोत भएकाले यिनको संरक्षणकोलागि ध्यान दिनुपर्दछ । गोवर मात्र होइन *मूत्र पनि जोगाउनु पर्दछ । यसकोलागि मूत्र सोस्ने खालका सामग्रीहरू सोत्तरको स्वयमा प्रयोग गर्नुपर्दछ । हाम्रो देशको परिप्रेक्ष्यमा हेर्दा गोठहरू राम्रोसँग तयार पारिएका हुँदैनन् । गोवरको प्रयोग गरेपनि मूत्र भूइँमा नै खेरजान्छ । तर खाद्यतत्वको स्वयमा हेर्दा गोवर र मूत्रको बराबर महत्व हुन्छ । गोठेमल बनाउँदा गाईबस्तुको गोवर, मूत्र र सोत्तरलाई राम्रो र सुरक्षित तरिकाले विघटित गराउन जरूरी हुन्छ । यसकालागि गोठ तथा खाडलको राम्रो व्यवस्था हुनुपर्दछ । राम्रो गोठेमल बनाउनकोलागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ ।

- गाईबस्तुको मूत्र पूर्णस्वयमे सदुपयोग हुनुपर्दछ । यसकालागि अधिकतम् मात्रामा सोत्तरको व्यवस्था गर्नुपर्दछ । सोत्तर पर्याप्त नभए भकाराको नजिक मूत्र सङ्कलन गर्ने सानो खाडल वा टङ्गी बनाइ कुलेसोद्वारा मूत्र सङ्कलन गरी सिधै बिरुवामा प्रयोग गर्न पनि सकिन्छ । अथवा सङ्कलित मूत्रलाई गोठेमलमा लगेर मिसाउन पनि सकिन्छ ।
- खाडल खन्न नमिलो अथवा नसक्ने अवस्थामा मललाई जमिनमै थुपारेर राख्न सकिन्छ । यसको अवस्थामा मलको वरिपरि ढुङ्गाको पर्खाल वा काठपात र स्याउलाले बार्न पनि सकिन्छ । यसो गर्दा मललाई घाम-पानीबाट जोगाउन सकिन्छ । घाम पानीबाट मललाई जोगाउनु भनेको सब भन्दा महत्वपूर्ण कुरा हो ।
- मल राम्रोसँग विघटित नहुनु एउटा प्रमुख समस्या भएको हुँदा गोबरमललाई खाडल वा थुप्रोमा राम्रोसँग मिलाइ राख्नु पर्दछ ।
- खाडल या थुप्रोमा पानी अथवा भल पस्न दिनु हुँदैन ।
- खाडल वा थुप्रोमा गोठेमल थुपार्दै जानुपर्दछ । हरेक हप्ता चुली लागेको मललाई फिँजाएर मिलाउनु पर्दछ
- मललाई छानो दिएर घामपानीबाट जोगाउँदा राम्रो हुन्छ । छानो दिन नसक्ने अवस्थामा खाडल वा थुप्रो पुरै भरिए पछि सकेसम्म प्लास्टिक वा स्याउला वा भारपातले भए पनि मललाई छोपेर राख्नु अनिवार्य हुन्छ । गोठेमललाई पल्टाउन जरूरत पर्दैन ।
- हिउँद याममा प्रायःजसो कृषकहरूले बारीमा गोठ सार्ने गर्दछन् । गाईबस्तुलाई घाम तपाउन (न्यानो पार्न) र नल-पराल बारीमै खुवाउन यसो गरिन्छ । यसो गर्दा मल बढी सुकेरे नोक्सान हुन्छ । बढी मात्रामा सोत्तरको प्रयोग गरी मूत्र सोस्ने व्यवस्था मिलाइ मललाई खाडलमा राख्नुपर्दछ । खाडलमा राख्न नसक्ने अवस्थामा भारपातले नै भए पनि मलको थुप्रोलाई छोप्नुपर्दछ वा माटोले चारैतिर लिपिदिन पनि सकिन्छ ।

२. पशुमूत्रको प्रयोगबाट हुने फाईदा

- क) युरिया मलमा पाइने नाइट्रोजन तथा म्युरेट अफ पोटासमा पाइने पोटास सजिलै परिपूर्ति गरी ठूलो रकम बिदेशिनबाट जोगाउन सकिने,
- ख) पशुमूत्रबाट वानस्पतिक विषादी बनाएर बालीनालीको रोग कीरा व्यवस्थापन तथा सुक्ष्मतत्वको पूर्ति गर्न सकिने,
- ग) रासायनिक मल तथा विषादीको मात्रा घटाई उत्पादन लागत घटाउन सकिने,
- घ) गाईबस्तुको भकारो सफा भई रोगव्याधि कम हुने र दूधको उत्पादन बढने,

- ड) बालीविरुद्धामा प्रयोग गर्दा पिसाबसँगै सिंचाइ पनि हुने
 च) गोबर ग्याँसमा प्रयोग गर्दा मिथेन ग्यास बढी उत्पादन हुने,
 छ) गोठेमलको गुणस्तर बढाउन सकिने ।

३. पशुमूत्रको हिसाव

पाँचवटा गाईवस्तु (वयस्क र बच्चा) गाईवस्तुको हिसाव गर्दा, उक्त गाईवस्तुबाट प्राप्त हुने पशुमूत्रमा पाइने नाइट्रोजनको मात्रा:

पिसाब संकलन (लिटर)		प्राप्त नाइट्रोजन (किलो)		बराबर युरिया किलो	
प्रति दिन	प्रति महिना	प्रति दिन	प्रति महिना	प्रति दिन	प्रति महिना
२०	६००	०.३	९	०.६५	१९.५



१०० लिटर पिसाबाट १.५किलो नाइट्रोजन पाइन्छ र १ किलो युरियामा ४६ प्रतिशत नाइट्रोजन पाइन्छ भने, १ किलो युरियाको लागि ३१ लिटर पिसाब जम्मा गर्नु पर्ने हुन्छ ।

तरकारी क्षेत्र (रोपनी)	आवश्यक युरिया (किलो)	आवश्यक पिसाब (लिटर)	लाग्ने दिन	
			१ गाईवस्तु	५ गाईवस्तु
१	११.५	३५६.५	१५२	१७

१ बोरा युरियाकोलागि १५३३ लिटर पिसाब संकलन गर्नुपर्दछ । जुन ५ वटा गाईवस्तुबाट ७६ दिन (२.५महिना) मा प्राप्त हुन्छ ।

४. गाईवस्तुको पिसाब संकलन र संरक्षण गर्ने तरिका:

- भकारोको भुईलाई सिमेन्टद्वारा पक्की बनाई मूत्र संकलन ट्यांकीबनाएर
- पाइपबाट प्लास्टिक ट्यांकीमा जम्मा गरेर,
- गोठभित्र कुनामा सानो खाल्टो बनाएर,
- गोठमा बाकलो सोस्ने सोतर प्रयोग गरी मूत्रको संरक्षण गरेर ।



५. गाईवस्तुको गहुत प्रयोग गर्ने तरिका:

- क) १ भागगाईवस्तुको मूत्रलाई विरुद्धाको अवस्थानुसार ४ देखि ८ भाग पानीमा मिसाएर बाली विरुद्धामा युरियामलको सट्टा प्रयोग गर्ने ।
- ख) पशुमूत्रलाई गोबरग्याँस प्लाण्टमा प्रयोग गर्दा ग्याँस उत्पादन बढ़नुका साथै मलको गुणस्तर समेत बढ़ने ।
- ग) संकलित पशुमूत्रलाई प्लाष्टिक भाँडोमा राखी अमिलो, टर्रो, तीतो, पिरो वनस्पतिहरू (असुरो, तितेपाती, नीम, बकाइनो, बोझो, केतुकी, सिस्तु, सयपत्री, बनमारा, आदि) २५ देखि ३५ दिन कुहाई बनाइएको भोललाई विरुद्धाको अवस्था अनुसार १ भागमा ५-१० भाग पानी मिसाई वानस्पतिक विषादीको रूपमा प्रयोग गर्न सकिने जसबाट रोग कीरा व्यवस्थापन हुनुका साथै विरुद्धालाई चाहिने केही पोषक तत्व पनि प्राप्त हुन सक्ने ।
- घ) पशुमूत्रलाई पानीमा मिसाई थोपा सिँचाइको रूपमा युरिया मलको सट्टा टप्पेस गर्न सकिने।
- ङ) टंकी वा झ्रममा पानी र पिसाब मिसाएर पाइपद्वारा सिँचाइ गर्दा राम्रो हुने ।

माटोको अग्नियपना र सुधार गर्ने उपाय

राजेन्द्र प्रसाद यादव
माटो तथा मल परिक्षण प्रयोगशाला भुम्का, सुनसरी

अग्नियपना :-

माटोमा धनआयन र ऋणआयनहरू रहेको हुन्छ । धनआयनहरू क्यालसियम, म्यागेनिसियम, पोटास, सोडियम र हाईड्रोजन हुन् । क्यालसियम, म्यागेनेसियम र सोडियम धेरै पानी पर्ने ठाउँमा वर्षाको पानी सँगै घुलेर जान्छ र हाईड्रोजनआयनको मात्रा क्रमिक रूपले बढाए जान्छ यसरी हाईड्रोजनको मात्रा बढाए गरेपछि माटोको पि.एच. मान घट्छ जसलाई अम्लिय माटो भनिन्छ । पि.एच मान ० देखि १४ सम्म हुन्छ र खेती योग जमिनमा ४ देखि ८ सम्म हुन्छ । पि.एचमान ६.५ देखि ७.५ सम्म लाई तटस्थमाटो भनिन्छ । यसरी ६.५ देखि तल भएको माटोलाई अम्लिय र ७.५ भन्दा माथी भएको माटोलाई क्षारिय माटो भनिन्छ ।

अग्नियपनाको असर :-

माटोमा भएको आवश्यक सुक्षम जिवाणुहरूको क्रियाकलाप घटेर जाँच । विरुद्धाले आवश्यक पर्ने तत्व चाहिए अनुसार लिन सक्नैन । जस्तै : क्यालसिएम, म्यागेनेसियम फस्फोरस, मोलि�ब्डेनम आदि । म्यागनिज, फलाम, जिङ्क, तामा आदि घुलनसिल भई बढी सोसेर लिई विषालु हुन्छ । विरुद्धाको जराके टुप्पा मर्छ र जराको विकास हुन पाउँदैन ।

अग्नियपना सुधारका उपायहरू :-

- कृषि चुनको प्रयोगबाट अम्लियपना घटाउन सकिन्छ ।
- प्रसस्त मात्रामा प्राइट्रिक मलको प्रयोग गर्दा माटोलाई तटस्थ बनाउन सकिन्छ ।
- सन्तुलित मात्रामा रसायनिक मल प्रयोग गर्दा अम्लिय हुन बाट बचाउन सकिन्छ ।

कृषि चुनबाट फायदा :-

- कृषि चुन प्रयोग गर्दा माटोमा सुक्षम जिवाणुको क्रियाकलाप बढ्छ ।
- हावामा भएको नाइट्रोजनलाई स्थीरीकरण गर्ने मद्दत पूँछ ।
- क्यालसियम, म्यागेनेसियम माटोमा थपिन्छ ।
- अल्मूनियम, म्यागनिज, फलाम जस्ता तत्व विषालुपना घटि फस्फोरसको उपलब्धता बढ्छ ।
- चिम्टाईलो माटोमा खनजोत गर्न सजिलो हुन्छ ।

जैविक मल विशेषता र उपयोगिता

दिग्म्बर यादव

माटो विज्ञ

जैविक मल भन्नाले जिवाणुहरूकबाट बनेको मल हो। यसमा विषेश प्रकारको शुद्धम जीवाणुहरूको संग्रह हो। जुन मुख्य रूपमा वायुमण्डलिय नाइट्रोजन लाई स्थिरीकरण गर्दछ र माटोमा स्थिर वा अचल अवस्थामा रहेको फस्फेट लाई चलायमान बनाउदछ साथै सेलुलोज तथा कार्बनिक पदार्थ लाइ सडाउने कार्यमा मद्दत गर्दछ। तर्स्थ जैविक मल बोट विरुवालाई आवश्यक पर्ने खाध्यतत्वको उपलब्धतालाई बढाउदछ। र माटोको उर्वराशक्ति पनि बढाउदछ। जीवाणुको क्रियाकलापको आधारमा जैविक मल लाई तिन भागमा वर्गीकरण गरिएको छ।

१. नाइट्रोजन स्थिरीकरण मा भाग लिने जीवाणु हरू : राईजोबियम, एजोटोब्याक्टर, एजोला, Blue green algae आदी

२. फस्फोरस उपलब्ध गराउने जीवाणु हरू : फस्फोबेक्टिन, स्युडोमोनास, आदी

३. सेलुलोज अर्थात् कार्बनिक पदार्थ विघटन गर्ने जीवाणु : एस्परजिलस र टाईकोडर्मा।

वाली अनुसार जैविक मल पनि अलग अलग प्रकारको हुन्छन। जस्तै

१. दालवालीको वीउ उपचार गर्न राईजोबियम जिवाणुको विभिन्न प्रजाति वाट गरेमा (दलहन वालीको जात अनुसारको जिवाणुको प्रजाति) ९०-११० के.जी. नाइट्रोजन प्रति हेक्टर माटोमा स्थिरीकरण गर्दछ। जुन रसायनिक मल संग दाज्दा २००-२५० के.जि. को बराबर हुन्छ।

२. मकै वाली, आलु वाली, गहु वाली, उखु खेतीको लागी एजोटोब्याक्टर ले वीउ उपचार गरेमा करीब ३०-४० के.जि. नाइट्रोजन प्रति हेक्टर प्रति वर्ष यौगिकीकरण हुनु सक्छ।

३. डुवान क्षेत्र वा पानी जम्ने जग्गामा लगाइने धान खेतको लागी Blue green algae वा Azolla नामक जिवाणु मलको प्रयोगले ६०-९० के.जि. नाइट्रोजन प्रति हेक्टर प्रति वर्ष स्थिरीकरण हुन्छ।

४. मकै, धान, गहु, मुँग र बर्षिम धास लगाइएको जग्गामा फस्फेट (P_{O_4}) घुलनसिल बनाउने स्युडोमोनास बेसिलिस जिवाणुको प्रयोगले २०-२५ प्रतिसत सम्म उत्पादन बृद्धि मद्दत गर्दछ।

अतः जैविक मलको अभिप्राय सबै कार्बनिक पदार्थ संग हो जुन सडेर कुहिएर जीवाशंमा परिणत हुन जान्छ। यसमा मुख्य रूपमा वाली विरुवाको अवशेष पशुधरको मल मुत्र मानव मल मुत्र पिना हरियो मल आदी आउदछ। यस मलमा विभिन्न खाध्यतत्वहरू पाइने हुन्छ। तर यसलाई उपयुक्त विधिवाट तैयार गरेमा अझ पोषिलो बनाउन सकिन्छ। रसायनिक मलको तुलनामा यसमा पोषक तत्व कम भएता पनि ऐउटै मलबाट NPK लगायत शुद्धम तत्वहरू पनि बोट विरुवामा उपलब्ध हुन्छ।

जैविक मलको प्रकार र यसमा पाइने खाध्यतत्वको मात्रा:

क्र.सं.	जैविक मल	नाइट्रोजन %	फस्फोरस %	पोटिसियम %
१	गोवर मल	०.५	०.३	०.४
२	उन्नत कम्पोष्ट मल	०.६	०.५	०.९
३	शहरी कम्पोष्ट	१.५	१.०	१.५
४	Caster cake (अरण्डी पिना)	४.२	१.९	१.४
५	मुँगफली पिना	७.०	१.३	१.५
६	तोरी पिना	४.८	२.०	१.३
७	रगतको मल	१०.१	१.२	०.७
८	हाड्को धुलो	१.५	२५.०	-
९	माछाको मल	४.०	३.०	०.३
१०	हरियो मल	०.४-०.५	-	-

वाली उत्पादनमा जैविक मलको महत्व :-

जैविक मलको निरन्तर प्रयोगले माटोको उर्वराशक्ति कायम रहन्छ । जसले गर्दा स्थायी रूपमा उत्पादन वृद्धि संभव छ । माटोको भैतिक रसायनिक र जैविक गुण वाली उत्पादन अनुरूप मायम रहन्छ र माटोको अवस्था सुधार हुन्छ ।

बोट विरुवामा खाद्यतत्वहरूको कमीका लक्षण र उपचार विधि



महेश सापकोटा
प्रा स (माटो विज्ञान)
माटो तथा मल परीक्षण प्रयोगशाला , झुम्का

जसरि हरेक मानिसलाई पोषक तत्व चाहिन्छ त्यसैगरी बोट विरुवाहरूलाई पनि आफ्नो बृद्धि, प्रजनन र विभिन्न जैविक कार्यहरूको लागि केहि खाद्यतत्वहरूको आवश्यकता पर्दछ । यी खाद्यतत्वको कमि भएमा विरुवाको बृद्धि विकास रोकिन्छ । बोट विरुवा बढ्न तथा हुर्कन मुख्यतय १६ बटा खाद्यतत्वको आवश्यकता पर्दछ । ति तत्वहरूलाई विरुवाको आवश्यकताको आधारमा ३ भागमा वर्गिकरण गरिएको छ । १ प्राथमिक खाद्यतत्व : कार्बन, हाइड्रोजन, अक्सिजन, नाईट्रोजन, फस्फोरस र पोटास

२ माध्यमिक खाद्यतत्व : क्यालसियम, म्यागनेसियम र सल्फर

३ शुक्ष्म खाद्यतत्व : बोरन, आइरन, कप्पर, जीक्र, क्लोरिन, म्यागनिज र मोलिब्डेनम

यि बोहेक फाइदाजनक खाद्यतत्व भनेर चिनिने भेनेडियम, सीलिकन, सोडियम, एलुमिनियम, निकेल आदि केहि विरुवा हरूलाई आवश्यक पर्ने खाद्यतत्वहरूमा पर्दछन् ।

मुख्य खाद्यतत्वको सन्तुलन विग्रियो भने बोट विरुवाको बृद्धि विकासमा नकारात्मक असर पर्दछ । हामीले विरुवाको विभिन्न भागको अध्यायन गरेर कुन खाद्यतत्वको कमि भएको हो आफैले छुट्याउन सक्दछौं ।

कार्बन हाइड्रोजन अक्सिजन

यि तत्वहरू बोटविरुवाले हावा तथा पानिवाट पाउदछन् । तसर्थ यि तत्वहरूको कमिका लक्षणहरू विरुवाले देखाउदैनन । बोटविरुवाको मुख्य अंश जस्तै डाठ जरा पात सबै यिनिहरूले बनाउदछन् । बोटविरुवाको मुख्य तरल पदार्थ यिनै तत्ववाट बन्दछन् ।

नाईट्रोजन तत्वको कमीकालक्षणहरू:

- मुख्यतय नाईट्रोजन कमी भएमा वालीविरुवा राम्रोसँग बढ्न सक्दैन ।
- सबै पातहरू पहेलो हुन्छ ।
- पहेलोपना बोटको तल्लोपात बाट शुरु हुन्छ ।
- यो रंगपातको नशाहरूको विचबाट शुरु हुन्छ र पछि नशाहरूको हरियोपना पनि रहदैन ।
- जराको बृद्धि कम हुन्छ तर बोटको माथिल्लो भाग ओइलाउने गर्दैन ।
- यसको कमीमा प्रकाश संक्षेपणको कृयाकलाप घटदछ ।
- बोटको बृद्धिदर घटनुको साथै फल झर्नु, फल बाँडगो हुनुपनि यसको लक्षण हो ।
- यदि माटोमा प्रयास मात्रामा नाईट्रोजन नभएमा अथवा समयमै मल दिन नसकेमा पनि विरुवा चाढै छिप्पिने हुन्छ ।

उपचार विधि

सिफारिस मात्राको नाईट्रोजन युक्त मलको (युरिया, एमोनियम सल्फेट, क्यालसियम एमोनियम नाईट्रेट आदि) आधा भागलाई २ खण्ड गरि एक भाग २५-३० दिन पछी प्रयोग गर्ने र बाकि आधा भागलाई बेला फस्टाउने बेला प्रयोग गर्ने । प्रांगारिक खेति हो भने तोरी पिना निम पिना गाउँत आदिवाट नाईट्रोजन प्राप्त हुन्छ । नाईट्रोजन युक्त भिटामिन स्प्रे गर्ने जस्तै: अमृत मिक्स वा एन पि के वा नाईट्रोजन युक्त भिटामिन २ एम एल प्रति लिटर पानिमा र सुपर स्टीकर ०।५ एम एल प्रति लिटर मिसाएर १० दिनको फरकमा २ पटक स्प्रे गर्ने ।

फस्फोरस तत्वकोकमीकोलक्षणहरू:

- फस्फोरसको कमीको लक्षण जहिलेपनि पुरानो पातबाट शुरु हुन्छ ।
- पातहरू बैजनी रंगमा परिणतहुनु, फल पाक्न ढिलो हुनु, कोपिलाको विकास कम हुनु, फल सानो हुनु, जराको विकास नहुनु, विरुवाको डाँठ, हाँगा नरम हुनु, फल सानो हुनुकासाथै उत्पादन र गुणस्तर घट्ने गर्दछ ।

उपचार बिधि

डी.ए.पी. एस.एस.पी. आदि बाट फस्फोरस प्राप्त हुन्छ । रसायनिक मलको प्रयोग माटो परिक्षण पस्चात सिफारिस मात्रामा गर्ने । प्राङ्गारिक खेति हो भने हड्डीको धुलो, माछ्ना को धुलो आदिबाट पनि फस्फोरस प्राप्त हुन्छ । सानो क्षेत्रफल वा तरकारि खेतिका लागि अमृत मिक्स वा एन. पी. के. २ एम.एल प्रति लिटर पानीमा र सुपर स्टिकर ०.५ एम.एल . प्रति लिटर मिसाएर १० दिनको फरकमा २ पटक स्प्रे गर्न सकिन्छ । वा एन. पी. के.(२०:२०:२०) ३ ग्राम प्रति लिटर पानीमा र सुपर स्टिकर ०.५ एम.एल . प्रति लिटर मिसाएर १० दिनको फरकमा २ पटक स्प्रे गर्न सकिन्छ ।

पोटासियम तत्वको कमीका लक्षणहरू:

- यसको कमी भएका विरुवाहरूमा पुरानापातमा जम्मा भएको पोटासियम नयाँ पाततर्फ सर्वैहुदा लक्षणहरू प्रायः पुराना पातमा देखा पर्दछन् ।
- पातको किनारा पहेलिने बाट शुरुभई पुरै पात पहेलिने र मर्ने गर्दछ ।
- पातको सतहमा ठुला ठुला अकारका नमिलेको धब्बाहरू देखापर्दछन् ।
- पातका नशाहरूमा असमान्य किसिमका लक्षणहरू देखा पर्दछन् ।
- फलखाने तरकारीमा फललाग्ने समयमा यसको कमीभएमा फलनजिकको पातका किनारा फलबढने समयमा पहेलने गर्दछ ।
- यसको कमी भयो भने फलको स्वादमा पनि असर पर्दछ ।

उपचार बिधि

माटो परिक्षण पस्चात सिफारिस मात्रामारासायनिक मलमा पोटास मल र पोटासियम सल्फेट प्रयोग गर्न सकिन्छ । सानो क्षेत्रफल वा तरकारि खेतिका लागि अमृत मिक्स वा एग्रोलिव एनपिके ३ एम.एल. प्रति लिटर पानीमा र सुपर स्टिकर ०.५ एम.एल. प्रति लिटर पानीमा मिसाएर १० दिनको फरकमा २ पटक स्प्रे गर्ने । प्रांगारिक खेति हो भने खरानी बाट पनि पोटासियम प्राप्त हुन्छ ।

क्यालसियम तत्वको कमीका लक्षणहरू:

- वोटभित्र क्यालसियम सजिलै सँग परिवहन हुदैन ।
- जब यसको कमीहुन्छ वोटविरुवाको कोपिलाको टुप्पा र जराको टुप्पाको बृद्धि रोकिन्छ ।
- विरुवाको कोष विभाजन हुन पाउदैन र कोपिलाको टुप्पा सुकने, राम्रो बृद्धि नहुने, कोपिलाको पातहरू पहेलो हुने गर्दछ ।
- यसको कमी भएमा फुल लाग्ने ठाउँमा पानीले भरेको हुन्छ ।
- फल पाक्नु अगाडीनै फल नरम हुन जान्छ ।
- सागवालीमा पात कुहिन थाल्छ र पातको टुप्पा खुम्चिने र कालो हुन्छ ।
- जरेवालीमा टुप्पा डढने र गाजर को भित्री भागमा कालो सडेको जस्तो देखापर्दछ ।
- फल लाग्ने तरकारी बालिहरू मध्य गोलभेडामा नाइटो कुहिने समस्या देखा पर्दछ जसलाई Blossom end rot भनिन्छ ।

उपचार बिधि

माटो परिक्षण पस्चात सिफारिस मात्रा क्यालसियम युक्त मल जस्तै क्यालिसियम नाइट्रेट एस.एस.पी, आदि जस्ता मल प्रयोग गर्न सकिन्छ । जग्गा तयारि गर्ने बेला माटोको पी.एच. मानका आधारमा कृपि चुन प्रयोग गर्ने । सुपर क्यालिसियम (क्याब) वा चिलेटेड क्यालिमिन २ एम.एल. मा सुपर स्टिकर ०.५ एम.एल प्रति लिटर पानीमा मिसाएर १० दिनको फरकमा २ पटक स्प्रे गर्ने ।

म्यागनेसियम तत्वको कमीका लक्षणहरू:

- यो तत्व पनि विरुवामा बहने किसिमको भएकोले यसको अभावमा विरुवाको तल्लो भागको पुराना पातवाट देखिन शुरू गर्दछ ।
- प्रायःगरी पातका नशा विचको भागहरू पहेलिने र नशा हरूमा भने हरियो रंग कायमै रहने भई पातहरू जाली जस्ता देखिने गर्दछ र जरा अस्वस्थ अवस्थामा रहन्छ ।
- पातका किनारा माथि फर्केकर कचौरा आकार जस्तो देखिन्छन् ।
- विरुवा साना कमजोर र ढुसीको आक्रमण बडी हुने गर्दछ ।
- म्यागनेसियम कम भएको डाठको घास खाएमा पशलाई ग्रास टिटानी नामक रोग लाग्न सक्छ ।

उपचार बिधि

म्यागनेसियम युक्त मल जस्तै म्यागनेसियम सल्फेट मल विरुवा रोप्दा र पुन मलखाद गर्दा प्रयोग गर्न सकिन्छ । बालि चक्र अपनाउने (कोशेवालिलाई प्राथमिकता दिने) । कम्पोस्ट मलको प्रयोग लाइ जोड दिने । अमृत एमजी २ केजी प्रति रोपनिका दरले प्रयोग गर्ने । पुन मलखाद प्रयोग गर्दा १ के.जी अन्य मल संग मिसाएर प्रयोग गर्ने । झोल म्यागनेसियम युक्त भिटामिन वा जुजु २ एम.एल. प्रति लिटर पानीमा मिसाएर १० दिनको फरकमा २ पटक स्प्रे गर्ने ।

सल्फर तत्वको कमीका लक्षणहरू :

- सल्फर तत्व प्रोटिनको एउटा अंश भएकोले यसको कमीको लक्षण नाईट्रोजन जस्तै देखिन्छ ।
- यसको कमी भएको अवस्थामा तोरीमा तेलको प्रतिश तघटनु, तोरीको वोटमा माथिल्लो भागमा कोशा र दाना कम वा नलाग्नु सुन्तालामा रस कम हुनु जस्ता विकृति हरू देखिन्छन् ।
- वोटको जारा र हाँगा असमान्य रुपले बढनु, फलको बोक्रा बाक्लो हुनु कोशेवाली समुहमा जरामा गिर्खाको विकास कम हुनु यसको कमीको लक्षण हुन ।

उपचार बिधि

एमोनियम सल्फेट म्यागनेसियम सल्फेट आदि मल प्रयोग गर्न सकिन्छ ।

कम्पोस्ट मलको प्रयोगलाई जोड दिनु पर्दछ ।

फलाम तत्वको कमीका लक्षणहरू:

- यसको कमी भएमा भण्टामा पातको सम्पुर्ण भाग नशा सहित हल्का पहेलो रंगमा परिणत भै देखापर्दछ । गोलभेडामा फलाम कमी हुँदा पात पहेलिने भएतापनि नशामा भने हरियो कायमै रहने हुँदा पात जाली जस्ता बुटा युक्त देखिने हुन्छ ।
- काँक्रो तरभुजामा नयाँ पात पुर्णरूपले पहेलिने, पातको किनारावाट सेतो हुँदैजाने र पात मर्ने गर्दछन् ।

उपचार बिधि

माटो परिक्षण पस्चात सिफारिस मात्रा फलाम युक्त मल जस्तै फेरस सल्फेट चिलेटेट आइरन, आदि जस्ता मल प्रयोग गर्न सकिन्छ । कम्पोस्ट मलको प्रयोगलाई जोड दिनु पर्दछ ।

बोरन तत्वकोकमीकालक्षणहरू:

- यसको कमी भएमा नयाँ पातहरूको बृद्धि रोकिन्छ ।
- कोषको बृद्धि घट्छ ।
- वोटको फल वा डाँठमा चिरा परेको जस्तो देखिन्छ ।
- मुला र सलगममा ब्राउन हर्ट र तोरीमा दाना नलाग्ने, अमिलो जातको फलफूलमा कडा हुने, स्याउ भित्र फोस्फिने हुन्छ ।
- काउली र मुला भित्र खाको हुने, धान गहुंमा बीउ बाँझोपन हुने ।
- मकैमा धोगामा दाना पुरा नभर्ने जस्ता लक्षणहरू देखा पर्दछन् ।

उपचार बिधि

माटो परिक्षण पस्चात सिफारिस मात्राप्रयोग गर्ने वा सामान्यतय माटोको तथारि मा बोरेक्स १ केजी प्रति रोपनीका दरले प्रयोग गर्ने वा माटो तयारीमा सुपर बोरन २५० देखि ५०० ग्राम प्रति रोपनी दरले प्रयोग गर्ने । प्राङ्गारिक मल माटो तयारीमा प्रसस्त प्रयोग गर्ने । सुपर बोरन १एम.एल. प्रति लिटर र ०.५ एम.एल. स्टिकर प्रति लिटर पानीमा मिसाएर ७-१० दिनको फरक मा २ पटक स्प्रे गर्ने ।

म्यागनीज तत्वकोकमीकालक्षणहरू:

- म्यागनीज सजिलो सित वोटविरुवामा परिवहन हुन नसक्ने तत्व हो ।
- जसले गर्दा यसका कमीका लक्षणहरू सधारणतय माथिको नयाँपात मा देखिन्छ ।
- पातमा नशा विचको भाग पहेलिने तर नशाहरू र नशा छेउको भाग हरियोनै रहन्छ ।
- पात नरम हुन्छ र सजिलै झार्छ ।

उपचार बिधि

प्रसस्त मात्रामा प्राङ्गारिक पदार्थहरू प्रयोग गर्ने ।

अमृतलिव वा मलिट्प्लेक्स २ एम.एल प्रति लिटर पानीमा राखि स्प्रे गर्ने ।

जिङ्ग तत्वको कमीका लक्षणहरू:

- जिङ्ग विरुवामा परिवहन हुने तत्व हो ।
- यसको कमीका लक्षण सधारणतय नयाँ पातमा देखापर्नुको साथै पुराना पातमा पनि दखापर्छ सर्वप्रथम पातहरू झुप्प पर्दछन् ।
- पात संकिर्णभएर जान्छ । नयाँपातहरू पनि बढन नसकेर कुरुप भएर जान्छ ।
- डाँठ र पातको अन्तर नशामा खैरो रंगको दाग देखापर्छ ।
- धानवालीमा नयाँ पातमा पहिला सेतोपना देखापर्छ त्यसपछि मध्य नशा तिर फैलिन्छ, त्यसपछि खैरो रंगका दागहरू तलका पुराना पात हरूमा देखापर्छ (धानको खैरा रोग) ।
- यसले वोटविरुवाको प्रजनन क्रियामा सहयोग पुरयाउँछ ।

उपचार बिधि

माटो परिक्षण पस्चात सिफारिस मात्राप्रयोग गर्ने वा सामान्यतय माटोको तथारि मा कृपि जिङ्ग युक्त सुक्ष्म तत्व १ केजी प्रति रोपनी माटोको तथारि अवस्थामा प्रयोग गर्ने वाचिलेटेड जिङ्ग वा अमृत एफ एस १ ग्राम प्रति लिटर पानीमा १० दिनको फरकमा २ पटक स्प्रे गर्ने । प्रसस्त मात्रामा प्राङ्गारिक पदार्थहरू प्रयोग गर्ने ।

कपर तत्वको कमीका लक्षणहरू:

- दुप्पा तिरको पातको विकास नहुनु, सिलिण्डर जस्तो पात दोब्रिनु, माझको पात ओईलिनु, पात पहेलिएर विरुवा कमजोर देखिनु साथै विरुवाको विकास रोकिनु, गहु र जैमा थारोपन देखिनु वा लान लाग्नु, वालाहरू माथिल्लो पातले बेरिएकै अवस्थामा रहनु।
- आरु, स्याउ र नास्पातिमा नयाँ हाँगाहरूको बोक्रामा फोका देखापर्नु, फोकामा गम जस्तो तरल पदाथै निस्कनु यसको कमीका लक्षणहरू हुन्।

उपचार बिधि

माटो परिक्षण पस्चात सिफारिस मात्रामा कपर युक्त मल कप्पर सल्फेट, कप्पर अक्साइड आदिप्रयोग गर्ने। प्रसस्त मात्रामा प्राङ्गारिक पदार्थहरू प्रयोग गर्ने। अमृतलिव २ एम.एल. प्रति लिटर पानीमा र सुपर स्टिकर ०.५ एम.एल. पानीमा ७-१० दिनको फरकमा २ पटक स्प्रे गर्ने।

मोलिब्डेनम तत्वको कमीका लक्षणहरू:

- मोलिब्डेनम खासगरी काउली जातको तरकारी वालीमा कमीका लक्षण देख सकिन्छ।
- काउलीमा पात कोर्रा आकारमा हुनु, काउलीको फुलमा रैं जस्तो भुँसहरू देखापर्नु फरक किसिमको रंग देखापर्नु जस्तै गुलाबी रंग, पातहरू काउलीको फुल सँग नटाँसिनु आदी।

उपचार बिधि

माटो परिक्षण पस्चात सिफारिस मात्रामा मोलिब्डेनम युक्त मल सोडियम मोलिब्डेनम, एमोनियम मोलिब्डेनम आदिप्रयोग गर्ने। प्रसस्त मात्रामा प्राङ्गारिक पदार्थहरू प्रयोग गर्ने।

क्लोरिन तत्वको कमीका लक्षणहरू:

- पातको किनारा ओईलिन थाल्छ र पातहरूमा विभिन्न रंगका धर्काहरू देखिन थाल्छ।
- मुख्य जराको वरिपरि जराहरू प्रशस्त हुन्छन।
- कहिलेकाहीं पातको रंग पितलको जस्तो देखिन सक्छन।
- घाम लागेको बेला पातहरू ओईलिने र बेलुका पख पात ठाडो हुने गर्दछन।

उपचार बिधि

माटो परिक्षण पस्चात सिफारिस मात्रामा क्लोरिन युक्त मल पोटासियम क्लोराइड आदिप्रयोग गर्ने। प्रसस्त मात्रामा प्राङ्गारिक मलहरू प्रयोग गर्ने।

धन्यवाद

सन्दर्भ सामग्री :-

The small earth Nepal(जलबायु मैत्री कृषि प्रणालीमा आधारित खेति)

Principles of Agronomy (T Reddy, G.H. Reddy)

Textbook of soil Science (TD Biswas)

<https://cropnuts.com/plant-nutrient-deficiency-symptom-guide-for-crops/>

माटोको उर्वराशक्ति व्यवस्थापन

सन्तोष कट्टेल
प्रा.स (माटो विज्ञान)

परिचयः

माटोको उर्वराशक्ति भनेको बिरुवाको बृद्धि बिकाशको लागि आवश्यक खाद्यतत्वहरु उपलब्ध गराउन सक्ने माटोको क्षमता हो । माटोको उर्वराशक्ति माटोमा भएका विभिन्न तत्वहरुको मात्रामा मात्र भर पर्दैन । माटोमा यी तत्वहरु पर्याप्त मात्रामा हुंदाहुंदै पनि बिरुवाले लिन नसक्ने अबस्थामा हुन सक्दछन् । त्यसैले माटोको उर्वराशक्ति व्यवस्थापनमा माटोका भौतीक, रासायनिक र जैवीक गुणहरूमा सुधार ल्याइ यी तत्वहरु सहज रूपमा बिरुवाले लिन सक्ने अबस्थामा पुऱ्याइन्छ । यसरी माटोको विभिन्न गुणहरूमा सुधार ल्याउने तरीकाहरु तल बिस्तृत रूपमा बर्णन गरिएको छ ।

१) प्रांगारिक पदार्थ व्यवस्थापन :

प्रांगारिक पदार्थ माटोको एक अभिन्न अंग हो । जसको कीमिमा माटोको भौतीक अबस्था बिग्रने, जीबाणुहरुको क्रियाकलाप घटाने र माटोको खाद्यतत्व संचय गर्ने क्षमता पनि कम हुन्छ । त्यसैले माटोलाइ उर्वर बनाउन माटोमा प्रांगारिक पदार्थको कम्तीमा पनि १ प्रतिशत भन्दा कम हुन दिनु हुन्न । तर बढ्दो बाली सघनता, कम प्रांगारिक पदार्थको प्रयोगले गर्दा नेपालको कृषि योग्य जमीनमा यसको मात्रा क्रमश घट्दै गइराखेको छ । माटोमा यसको मात्रा बढाउन निम्न कुराहरूमा ध्यान दिनु जरुरी छ ।

- बाली जमीनबाटै नकाटी कमसेकम केहि बालीका अबसेष भए पनि खेतमै छाइने ।
- पराल, छावाली वा पातपतिङ्गरलाइ कहिले पनि नजलाउने ।
- कम खनजोतका प्रविधि अबलम्बन गर्ने ।
- हरियोमलको ब्यापक रूपमा प्रयोग गर्ने
- कम्पोष्ट वा गोठेमलले पनि प्रांगारिक पदार्थको मात्रा बढाउने भएकोले यसको प्रयोग बढाउने ।
- गुँझ्ठा बाल्ने प्रथा कम गर्न गोबरग्यास प्रविधिलाइ बढावा दिने ।

२) भू-अथ नियन्त्रण :

नेपालको भौगोलीक बनोट र यहांको मौसमी अबस्थाले भुक्ष्यलाई निकै बढावा दिइरहेका छन् । एक इन्च मात्र माटो बन्न हजारौ बर्ष लाग्ने र कैयौं इन्च माटो क्षणभरमा नै बगेर जान सक्ने भएकोले माटोको उर्वराशक्ति कायम राख्न चर्को हावा र वर्षातिका बिरुद्ध माटोलाई सुरक्षित राख्नु अत्यन्त जरूरी छ । यो नेपालको कृषि बिकाशको लागि ठुलो चुनौती पनि हो । यसको नियन्त्रणको निम्न नियन्त्रणको निम्न कुराहरूमा ध्यान दिनु जरुरी छ ।

- धेरै भिरालो जगामा खाद्यान्न खेती नगरी फलफुल खेती वा कृषि बन प्रणाली अपनाउने ।
- भिरालो जगामा खेती गर्दा कान्त्लाको बिकास गर्ने ।
- भुक्ष्य सम्बेदनसिल क्षेत्रमा माटोलाइ कहिले पनि खाली नराख्ने अर्थात भारपात नहटाउने ।
- भिरालो जगामा ठाडो जोताइ नगरी तर्सो जोताई गर्ने ।
- गल्लीहरूमा check dam लगाउने ।
- नदी कटानलाइ Gabion wall लगाएर नियन्त्रण गर्ने र नदी किनारमा बिरुवाहरु जस्तै बांस, बैशका आदिका बोट रोप्ने ।

३) माटोको पी.एच. व्यवस्थापन :

बिरुवालाई बृद्धि बिकासका लागि मुख्यतया १६ वटा खाद्यतत्वहरुको आवश्यक पर्दछ । यी तत्वहरुमध्ये कार्बन, हाइड्रोजन र अक्सिजन बिरुवाले हावा र पानीबाट प्राप्त गर्दछन् । अरु बाँकी तत्वहरु माटोबाट सोसेर लिन्छ । माटो तटस्थ भएमा यी सम्पूर्ण १३ वटै तत्वहरु माटोमा सन्तुलित अबस्थामा पाइन्छन् । तर माटो अम्लिय भएमा विभिन्न तत्वहरु जस्तै

फलाम, जिङ्क, कपर, म्यागनेसियम, एलमुनियम आदि घुलनसिल मई अधिक मात्रामा उपलब्ध भइदिन्छन भने उता मोलिबडेनम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस जस्ता तत्वहरू अघुलनसिल भई कम मात्रामा उपलब्ध हुन्छ। माटो क्षारिय हुदा ठीक उल्टो अबस्थामा अर्थात अम्लिय माटोमा उपलब्ध बढी उपलब्ध हुने तत्वहरू क्षारियमा कम उपलब्ध हुन्छन्। यस प्रकारले माटो क्षारिय वा अम्लिय हुदा बिरुवालाइ कुनै तत्वको प्राप्यता बढने त कुनै घटने हुन्छ र माटोमा खाद्यतत्वको असन्तुलन कायम हुन्छ। त्यसैले माटोको पी.एच. लाई ठिक्क अवस्थामा ल्याउनु पर्दछ। माटोको अम्लियपनलाई ठिक गर्न कृषि चूनहरू (क्याल्सियम अक्साइड, क्याल्सियम हाइड्रोअक्साइड, क्याल्सियम कार्बोनेट) प्रयोग गर्नु पर्छ। यी सूधारक चूनहरू किन्दा सस्तो, माटोको संरचना राम्रो बनाउने र माटोमा क्याल्सीयम तत्व दर्दि माटोको उर्वरा शक्ति बढाउने हूदा राम्रो मानिन्छ। हाबाबाट नाइट्रोजन लिने शूक्ष्म जिबाणूको क्रियाकलाप बढाउछ, माटोलाई फुकाइदिन्छ। माटोमा अप्राप्त अबस्थामा रहेका खाद्य तत्वलाई बोट विरुवाले पाउन सक्ने बनाइदिन्छ।

माटोको क्षारियपनलाई व्यवस्थापन गर्न माटोको अबस्था हेरीकन क्षारीय लवण नभएको पानीले सिंचाई गर्ने र निकास गर्ने वा जिप्सम प्रयोग गर्न सकिन्छ।

४) जैविक मलको प्रयोगलाई बढावा दिने :

जैवीक मलको रूपमा विभिन्न जीवाणुहरूलाई प्रयोग गरिन्छ। यी जैविक मलहरूले माटोमा खाद्यतत्वको मात्रा बढाउनका साथै माटोको भौतीक गुणमा पनि सुधार त्याउदछन्। यीनको प्रयोगबाट रासायनिक मलबाट जस्तो माटोलाइ कुनै नकारात्मक असर पनि पर्दैन। जैविक मलको प्रयोग गर्दा निम्न कुरामा ध्यान पुऱ्याउने।

- कोसेबालीहरू Rhizobium को उपयुक्त strain ले बीउ उपचार गरेर मात्र रोप्ने।
- पानी पर्याप्त हुने ठांउमा एजोला मल बनाएर प्रयोग गर्ने।
- उपयुक्त बालीहरूमा माइकोराइजाको प्रयोग गर्ने।
- उपयुक्त बालीहरूमा Free Living bacteria जस्तै Azotobacter, Azospirillum प्रयोग गर्ने।

५) जैविक बिषादीको प्रयोगलाई बढावा दिने :

लामो समयसम्म माटोमा रहिरहने खालका बिषादिहरूको निरन्तर प्रयोग गर्दा माटोका अत्याबस्यक जीवाणुहरू मर्न गइ माटोको उर्वराशक्ति घटन जान्छ। त्यसैले जैवीक बिषादिहरूको प्रयोग गरी रासायनिक बिषादिको प्रयोगलाइ कम गर्नु पर्छ।

६) गोठेमल र कम्पोष्टको सुधार गरी प्रयोग गर्ने :

रासायनिक मलको बढ्दो प्रयोगले माटोको अम्लियपन बढने, भौतिक अबस्था बिग्रदै जाने, सुक्ष्म तत्वहरूको मात्रा घट्दै जाने कारणले गर्दा माटोको उर्वराशक्ति कायम राख्न गोठे मल, कम्पोष्ट मल र हरियो मलको प्रयोग बढाउनु जस्ती छ। बोकासी मल र गड्यौली मलको प्रयोगको साथै प्राबिधिक ढंगले तयार पारिएको गोठेमल वा कम्पोष्टको प्रयोग गर्न सकेमा खाद्यतत्वको नोक्सानी कम गर्नुका साथै रासायनिक मलको अनाबस्यक प्रयोगलाइ कम गर्न सकिन्छ।

७) गोबरग्रास प्रबिधिलाइ व्यापक बनाउने :

हाम्रो देशमा गुँझाको रूपमा प्रसस्त मात्रामा बिरुवाको खाद्यतत्व र प्रांगारिक पदार्थको नोक्सान भइराखेको छ। गोबरग्रासको प्रयोगबाट आगो बाल्ने र बिरुवामा मल प्रयोग गर्ने दुबै काम गर्न सकिने भएकोले यो प्रबिधिको बिस्तार नेपालका लागि अत्याबस्यक छ। मान्छेको दिसा पनि चर्पीबाट गोबरग्रास टंकीमा मिसाइने हुनाले गोबरग्रासबाट मान्छेको दिसाको पनि उचीत सदुपयोग हुने हुन्छ।

८) आई.पी.एन.एस. पद्धती अपनाउने :

माथि उल्लेखित तरीकाबाट मात्र बढ्दो जनसंख्याको लागि आबस्यक पर्ने मात्रामा खाद्यान्त उत्पादन गर्न असम्भव पनि हुन सक्दन। यस्तो अबस्थामा रासायनिक मलको प्रयोग गर्नुको अर्को कुनै बिकल्प हुन सक्दैन। यस्तो अबस्थामा आई.पी.एन.एस. पद्धती अनुसार प्रांगारिक पदार्थबाट नपुगेको खाद्यतत्वको मात्रा समुचित तवरलै पुर्णी गर्न रासायनिक मलको प्रयोग गर्न सकिन्छ। उल्लेखीत कुराहरूमा ध्यान दर्दि अवलम्बन गर्दा माटोको उर्वराशक्ति व्यवस्थापन हुन्छ ततपश्चात स्वच्छ तथा प्राङ्गारिक कृषि उपजको उत्पादकत्व बढ़िद्धिमा कुनै दुविधा छैन।

माटो तथा मल परीक्षण सेवा शुल्क

क्र. स.	विवरण	हालको राजस्व दर	परिमार्जित राजस्व दर रु	कैफियत
१	माटो विश्लेषण			
	• प्रांगारिक पदार्थ विश्लेषण	१००	१२५	
	• माटो को पि.एच. विश्लेषण	१०	१०	
	• टेक्स्चर विश्लेषण	३०	४०	
	• नाईट्रोजन विश्लेषण	८०	१००	
	• फस्फोरस विश्लेषण	१००	१२५	
	• पोटास विश्लेषण	८०	१००	
	• शुष्मतत्व विश्लेषण: वोरन, मोलिब्डेनम (प्रति तत्व)	४००	४८०	
	• जिंक, आईरन, कपर, म्याइनिज (प्रति तत्व)	२५०	३००	
२	रसायनिक मल विश्लेषण			
	• कूल नाईट्रोजन विश्लेषण	३००	४००	
	• नाईट्रिड नाईट्रोजन विश्लेषण	३००	४००	
	• एमोनियम नाईट्रोजान विश्लेषण	१५०	२००	
	• कुल फस्फोरस विश्लेषण	५००	६००	
	• फ्रयाक्सनल फस्फोरस विश्लेषण	१२००	१४५०	
	• पोटास (STPB) तरीका	६५०	८००	
	• पोटास फ्लेम फोटोमिटर तरीका	४००	५००	
३	पांगारिक मल विश्लेषण			
	• कूल नाईट्रोजन विश्लेषण	४५०	५५०	
	• कूल फस्फोरस विश्लेषण	५००	६००	
	• पोटास फ्लेम फोटोमिटर तरीका	४००	५००	
	• चिस्यान विश्लेषण	२०	२०	
	• प्रांगारिक कार्बन विश्लेषण	१२०	१५०	
	• पि.एच. विश्लेषण	१२	१५	
४	माटो परीक्षण घुम्ती प्रयोगशाला शिविर (प्रति नमुना)	१००	निशुल्क	

द्रष्टव्य

- क) कृषक आफैले ल्याएको वा कृषि ज्ञान केन्द्र, कृषि विकास निर्देशनालय अन्तर्गतका फार्म केन्द्रहरु वा अन्य सरकारी कार्यालय वा सरकारी स्वामित्वमा रहेका स्थानहरूबाट आएका नमूना विश्लेषण शुल्कमा ७५ प्रतिशत छुट दिने।
- ख) अध्ययन अनुसन्धान कार्यका लागि विद्यार्थी वा विश्वविद्यालयहरूका सम्बन्धित अध्यताले अध्ययन केन्द्र वा विश्वविद्यालयको सम्बन्धित विभागको सिफारिस पत्र पेश गरेमा नमूनाको विश्लेषण शुल्कमा ५० प्रतिशत छुट दिने।

कार्यक्रम संचालन कार्यविधि

१. माटो परिक्षण शिविर संचालन कार्यविधि २०७५

(प्रदेश सरकार, मन्त्रीपरिषद, मिति २०७५/१०/०२ गतेको निर्णयबाट स्वीकृत)

आर्थिक पक्ष :-

क) मोबाईल भ्यान वा घुम्ती माटो परिक्षण प्रयोगशाला शिविर संचालन :-

क्र. सं.	कार्यक्रम / क्रियाकलाप विवरण	जम्मा खर्च रकम रु
१	रसायन खरीद तथा तयारी (रि-एजेण्ट ५० नमूनाको लागी)	१५,०००/-
२	ईन्धन खर्च	१०,०००/-
३	प्राविधिकहरूको दैनिक भ्रमण खर्च (सवारी चालक सहित ५ जना सम्मलाई अधिक्तम ५ दिन)	भ्रमण खर्च नयमावली २०६४ अनुसार
४	ब्यवस्थापन खर्च (व्यानर, चिया, खाजा, स्टशनरी आदी) एकमुष्ट	२,०००/-
५	प्रतिवेदन तयारी	१,०००/-
६	८५% अनुदानमा कृपि चून खरीद, ढुवानी तथा वितरण(अधिक्तम रकम)	उपलब्ध बजेट परिधि भित्र माँगमा अधारित

ख) कीटबक्सबाट माटो परिक्षण शिविर संचालन :-

क्र. सं.	कार्यक्रम / क्रियाकलाप विवरण	जम्मा खर्च रकम रु
१	रि-एजेण्ट सेट-१ (१०० नमूना सम्मको लागी मात्र)	१०,०००/-
२	प्रतिवेदन तयारी	१,०००/-
३	प्राविधिकहरूको दैनिक भ्रमण खर्च (३ जना सम्मलाई अधिक्तम ५ दिन)	भ्रमण खर्च नयमावली २०६४ अनुसार
४	ब्यवस्थापन खर्च (व्यानर, चिया, खाजा, स्टशनरी आदी) एकमुष्ट	२,०००/-
५		
६	८५% अनुदानमा कृपि चून खरीद, ढुवानी तथा वितरण(अधिक्तम रकम)	उपलब्ध बजेट परिधि भित्र माँगमा अधारित

माटोको नमूना संकलन गर्ने तरिका

अन्न तथा तरकारी बालीका लागि

एक प्रकारको माटो (जस्तै रङ्ग, बनावट, भिराली पनि आदि) भएको जमिनबाट १ बटा नमूना तयार पार्ने।



एउटा माटोको नमूना तयार गर्ने १ रोपनीबाट कम्तीमा ५/६ ठाउँबाट माटोको नमूना लिनु पर्दछ।




प्रत्येक ठाउँमा १५ देखि २० सेमी. गहिरो "V" आकारको खाल्डोको एक भित्तिबाट माथि देखि तल सम्म एउटै मोटाइको माटोको नमूना लिने।



सबै खाल्डो बाट संकलित माटोको नमूनालाई एक ठाउँमा जम्मा गरेर रासोसेंग मिसाउने।



यसरी जम्मा गरेको माटोबाट ढुङ्गा, कारपात जस्ता अनावश्यक चिज्हरुलाई हटाइ ४ वरावर भागमा बाँडी आमने सामनेको २ भाग हटाउने।



बाँडि रहेको २ भाग माटोलाई फेरी रासोसेंग मिसाएर पूँँ ४ भाग लगाई २ भाग राखि २ भाग हटाउने। यो क्रम माटोका नमूना करिब १/२ के.जी. नमैसम्म दोहोर्याउने। आधा के.जी माटोलाई उल्लेखित विवरण लेखि प्रयोगशालामा पठाउने।



फलफूल बालीको लागि

फरक किसिमका माटो (जस्तै रङ्ग, बनावट, भिराली पनि आदि) भएको जमिनबाट ढुङ्गे नमूना तयार पार्ने।






- ० फिट ढुङ्गे गरिएको जमिनबाट १ रोपनीबाट कम्तीमा एक बटा ३ फिट गहिराईको खाडल खन्ने।
- १ फिट माटोको नमूना लिने खाडलको एक तरफको भित्तिमा माथिबाट तल तर्फ १, २, र ३ फिट गहिराईमा चिनो लगाउने।

चिनो लगाएको भित्तिबाट ढुङ्गे लगाउने ०-१, १-२ र २-३ फिटसम्मको माटोको नमूना संकलन गर्ने।



यसरी ढुङ्गे लगाउने संकलन गरेको माटो प्रत्येकलाई ढुङ्गे-ढुङ्गे ४ भाग लगाइ आमने सामनेको २ भाग हटाइ २ भाग बाँकि राख्ने र यो क्रम माटो १/२ के.जी. नमैसम्म दोहोर्याउने।



यसरी तयार गरेको माटोलाई सफ ल्याइस्टरको थैलीमा राख्न रुपको नाम, ठेगाना, खेतको विवरण जमिनका गहिराई खुलाइ नजिकको माटो परिक्षण प्रयोगशालामा लैजाने।

माटोको नमूना परीक्षण गर्ने पठाउँदा निम्न अनुसारको विवरण हुनु पर्छ।

नाम : _____

ठेगाना : _____

खेतको नाम वा कि नं. : _____

लागाउने बाली : _____

सिंचीत वा अस्तीत जग्गा : _____

भकारो तथा गोठेमल सुधार

भकारो सुधार

गाई भैसीलाई बाधिने ठाउँमा मुत्रलाई चुहेर जान नपाउने गरी गहुतलाई संरक्षण गर्न सकिने र गाई भैसीलाई सजिलो हुने गरी तयार पारिने गोठको सुधारलाई भकारो सुधार भनिन्छ ।

भकारो सुधार गर्नका लागि

- आयाश्रोताले पुरोसाम गोठको भुई सिमेन्टले ढलान गरी मुत्र संकलन गर्नुपर्छ ।
- सम्पव नभए ढुगाको छपानी ओछाई चरचरमा सिमेन्ट लगाउनु सकिन्छ ।
- यदि यो पनि सम्पव नभए चाप्रो माटोले भुई निर्माण गरी मुत्र संकलन गर्नुपर्छ ।



ब्यब्स्थित नगरिएको भकारो



सुधारिएको भकारो



गहुतलाई मुत्रनलीको प्रयोग गरी खालडोमा जम्मा



छापो दिई मलखादलाई घाम तथा पानीबाट सुरक्षित

यसरी भकारो सुधार गर्दा गाई भैसीलाई बस्नको लागि स्वरक्षकर हुन्छ भने गोबर र मुत्रको संरक्षण गरेर खेतबारीमा गुणस्तर मल प्रयोग गर्दा माटोको उर्बरा शक्ति बढाउन सकिन्छ ।



सुधारिएको भकारो

गोठेमल सुधार

गोठेमल एक प्रकारको प्राङ्गारीक मल हो जुन गाई भैसीको गोठमा तिनीहरुको गोबर, मुत्र अथवाइएको सोतर र खाएर बाँकी रहेको घाँसपात आदि गलाएर बनाइने गरिन्छ । यसमा पाइने पोषक तत्व नाइट्रोजन १.५%, फस्फोरस ०.५% र पोटास ०.५% पाइन्छ ।

विभिन्न परिस्थितिका लागि निम्न तीन तरिका बाट गोठेमल बनाउन सकिन्छ :

क) खाडल विधि (Pit Method)

- सुखाया तथा हिँडेमा मल बनाउनु पर्दा वा मल बनाउने सामग्रीमा कम चिरस्थान भएको अवस्थामा खाडल विधि उपयुक्त हुन्छ ।
- खाडल विधि स्थायी भएको हुँदा एक पटक खाडल खेनेपछि सधैलाई हुने गर्दछ ।
- गोबर ग्यासको लेदोबाट बनाउने मलका लागि खाडल नै चाहिन्छ ।

ख) शुग्रो विधि (Heap Method)

- वर्षा याममा मल बनाउनु पर्दा वा मल बनाउने सामग्रीमा बढी चिरस्थान हुने अवस्थामा शुग्रो विधि उपयुक्त हुन्छ । वर्षा याममा पानीको सतह माथि आएको हुन्छ । खाडलमा पानी पस्ने र पोष्टिक तत्वहरू चुहिएर खेर जाने सम्भावना बढी हुने हुँदा त्यसबेला शुग्रो विधि उपयुक्त हुन्छ ।
- खाडल खन्ने कामदार अभाव भएको अवस्थामा शुग्रो विधि उपयुक्त हुन्छ तर यो विधि अस्थायी हो ।

ग) अर्ध खाडल विधि (Semi-Pit Method)

- खाडल भन्दा कम गहिराईमा पानी भेटिने अवस्थामा खाडलको सद्वा अर्ध खाडल विधि अपनाउन सकिन्छ ।

गोठेमल तयार पार्ने तरिका

सामग्री

गोबर, गहुत, भारपात, दलहनका अशेष, कलिलो भारपात, असुरो, तितेपाती, मकेको ढोड, भूस, काठको धुलो आदि ।

जोरनको प्रयोग

- गोबर, मुत्र, खारानी, बनको माटो, पोखरीको माटो, चून, नाइट्रोजन युक्त मल आदि मध्ये उपलब्ध भएको कुनै बस्तु ।
- ईएम. को पनि प्रयोग गर्न सकिन्छ ।



खाडल विधि



शुग्रो विधि



अर्ध खाडल विधि

बोटविरुवामा खाद्यतत्वको कमी



मकैको विरुवामा नार्ट्रोजन तत्वको कमि



मकैको विरुवामा फस्फोरस तत्वको कमि




विरुवामा पोटासियमको कमि



बिरुवामा बोरन तत्वको कमी



बिरुवामा फलाम तत्वको कमी



बिरुवामा म्यागनीज तत्वको कमी



विरुवामा जिङ्क तत्वकोकमी



विरुवामा म्याग्नेसियम तत्वकोकमी



Copper deficiency

Courtesy: TNAU,
tcbanana.blogspot.com

विरुवामा कपर तत्वको कमी



बिरुवामा सल्फर तत्वकोकमी



बिरुवामा क्यालसियम तत्वकोकमी



बिरुवामा क्लोरिन तत्वको कमी

बिरुवामा मोलिब्डेनम तत्वको कमी

